

सच्चविभङ्ग सुत

(मूल पालि, शब्दार्थ र भावार्थ सहित)



शब्दार्थ र भावार्थ
भिक्षुणी धम्मवती
शासनधज्ज धम्माचरिय
अग्गमहागन्थ वाचक पण्डित

धर्मकीर्ति प्रकाशन

(नेपाली भाषामा)

१.	बौद्ध दर्शन	४६.	महास्वप्न जातक
२.	पञ्चशील	४७.	बुद्धपुजा विधि र कथा संग्रह (हि.स.)
३.	शान्ति	४८.	बौद्ध ध्यान
४.	नारी हृदय	४९.	बौद्ध विश्वास (भाग-३)
५.	पटाचारा स्थवीरा चरित	५०.	बुद्धको अनितम यात्रा (भाग-१)
६.	बुद्ध शासनको इतिहास (भाग-१)	५१.	लक्ष्मी (हि.स.)
७.	नेपाली जानमाल	५२.	सम्प्रक शिक्षा
८.	बुद्ध र दर्हाको विचार	५३.	परिचाण (हि.स.)
९.	बौद्ध ध्यान	५४.	धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको २५ वर्ष
१०.	लक्ष्मी (प्र.स.)	५५.	बुद्धपुजा विधि, कथा संग्रह र परिचाण
११.	उद्घानको कथा संग्रह	५६.	बुद्धपुजा विधि र परिचाण
१२.	बौद्ध जातमा स्वास्थ्य सेवा	५७.	बुद्धपुजा विधि
१३.	वेस्त्रानन्द जातक	५८.	लक्ष्मी (त्.स.)
१४.	सतिपान भावना	५९.	बुद्धको शिक्षात्मक उपदेश
१५.	बौद्ध विश्वास (भाग-१)	६०.	शान्ति मार्ग
१६.	बौद्ध विश्वास (भाग-२)	६१.	पहिलो गुण को हुन ?
१७.	बौद्ध दर्पण	६२.	लानि र मैत्री (प्र.स.)
१८.	महासतीपान विपस्सना अन्तर्मूळ ध्यान	६३.	दान पारमिता
१९.	सप्तरत्न ध्यान	६४.	बुद्धको संस्कृति र महत्व
२०.	सफलताको रहस्य	६५.	बोध कथा र बौद्ध चरित्र
२१.	धर्म- एक चिन्तन	६६.	मिलिन्ड प्रश्न भाग-१ (त्.स.)
२२.	मानव महामानव	६७.	संक्षिप्त बुद्ध वश भाग-१ (हि.स.)
२३.	निराशी	६८.	चिर तिलु सद्मम्मो
२४.	जातक कथा	६९.	मिलिन्ड प्रश्न भाग-२ (हि.स.)
२५.	प्रज्ञा चक्र	७०.	संक्षिप्त बुद्ध वश भाग-२ (प्र.स.)
२६.	तथापात्र हृदय	७१.	संक्षिप्त बुद्ध वश भाग-१ (हि.स.)
२७.	सतिपान विपस्सना	७२.	महासतीपान जातक (त्.स.)
२८.	बौद्ध प्रश्नोत्तर	७३.	बुद्धपुजा विधि र कथा संग्रह (त्.स.)
२९.	परिचाण (प्र.स.)	७४.	चित्त सुदू भए जीवन उज्ज्वल हुनेछ
३०.	बुद्धपुजा विधि र कथा संग्रह (प्र.स.)	७५.	प्रौढ बौद्ध कथा र लक्ष्मी
३१.	मैले बुद्धको बुद्धपर्म	७६.	नवकाली देवता
३२.	बुद्धको जीवनी र दर्शन	७७.	आमा बुद्धको सेवा
३३.	आमा बुद्ध र छोराछोरी	७८.	बुद्धको मूल उपदेश
३४.	स्त्रेही छोरी	७९.	शाक्यमुनी बुद्ध
३५.	परित्सुत (पाली भाषा)	८०.	मणिबुद्ध जातक
३६.	मति रामो भए गति रामो हुनेछ	८१.	मानिसलाई असल बानाउने बुद्ध शिक्षा
३७.	बुद्ध र बुद्धपति	८२.	लानि र मैत्री (हि.स.)
३८.	बुद्ध र बुद्धधर्मको संक्षिप्त परिचय र बुद्धको जन्मभूमि	८३.	मति रामो भए गति रामो हुनेछ (त्.स.)
३९.	नेपालमा बुद्धपति असंहिष्णुता	८४.	बुद्ध शासनको इतिहास भाग-१ (हि.स.)
४०.	अ. धर्मवर्ती	८५.	मातृप्रियताको गुण र बुद्धको सही बाटो
४१.	बौद्ध जान	८६.	बौद्ध प्रश्नोत्तर (त्.स.)
४२.	संक्षिप्त बुद्ध जीवनी	८७.	बाल उपयोगी संक्षिप्त बुद्ध जीवनी
४३.	मिलिन्ड प्रश्न भाग-१ (प्र.स.)	८८.	संक्षिप्त बुद्ध जीवनी
४४.	मिलिन्ड प्रश्न भाग-२ (प्र.स.)	८९.	बुद्धको चर्मत्कार
४५.	धर्मगत नारद	९०.	सल्लोख सुत्र
४६.	मानव स्वभाव	९१.	सच्चविभृति सुत्र

Dharmakirti Publication
(In English)

- 1 Buddhist Economics & the Modern World
- 2 Dharmakirti Bihar Today
- 3 Dharmakirti Bihar
- 4 Dharmakirti in Nut Shell
- 5 Dhamma & Dhammadwati
- 6 Paritta Suttas

२०१५।१।२६।६८।५४

सच्चविभङ्ग सुत्त

(मूल पालि, शब्दार्थ र भावार्थ सहित)

शब्दार्थ र भावार्थ

भिक्षुणी धम्मवती

शासनधज्ज धम्माचरिय

अगगमहागन्थ वाचक पण्डित

Dhamma.Digital

प्रकाशकः

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

धर्मकीर्ति विहार

श्रीघः, नःघल, काठमाडौं

प्रकाशकः

धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी

धर्मकीर्ति विहार

श्रीघः, नःघल, काठमाडौं

फोन नं.: ४२५९४६६

बुद्ध सम्बत् : २५५१

विक्रम सम्बत् : २०६४

इस्वी सम्बत् : २००८

नेपाल सम्बत् : ११२८

पहिलो प्रकाशन : १,५०० प्रति

कम्प्युटर टाईपिङ्ग : मचाकाजी महर्जन

Dhamma.Digital
पेज सेटिङ्ग/कभर : कविन्द्र/राकेश

जिम गल्ली-६५, न्यत

९८०३१६१६०२/९८०३१७१२५४

छपाइ : श्वेतकाली छापाखाना

तः बहाः, लगन, काठमाडौं।

फोन नं.: ४२५७०८७

धर्मदान

दिवंगत हुनु भएकी हाम्री आमा कृष्ण लक्ष्मीले आफ्नो जीवनकालमा धेरै दुःख सहेर हामीलाई हुक्ताउनु भयो । साथै उहाँले हाम्रो सफल जीवनको लागि थुप्रै योगदान पुन्याउनु भयो ।

तर अपशोच ! हाम्री आमाको शारीरिक अस्वस्थताको कारणले गर्दा उहाँले बुद्ध शिक्षालाई राम्ररी अध्ययन र अभ्यास गर्न नपाउँदै दिवंगत हुनुभयो ।

आज हामी सपरिवारले भन्ते, गुरुमांहरु मार्फत् बुद्ध शिक्षालाई केही जान्ने मौका पायौं । फलस्वरूप सबै दानहरु मध्ये उत्तम दान धर्म-दान हो भन्ने कुरालाई पनि बुझ्यौं । त्यसैले अनन्त गुणले सम्पन्न भएकी हाम्री स्वर्गीय आमाको पुण्य स्मृतिमा उहाँको गुण स्मरण गर्दै हाम्रा बुबा लगायत हामी सपरिवारले सच्च विभङ्ग सुत्त पुस्तक पाठकवर्गहरूलाई धर्मदान गर्दैछौं ।

आशा छ, सच्च विभङ्ग सुत्त पुस्तक अध्ययन गरी थुप्रै पाठक वर्गहरूले बुद्धको गहन शिक्षालाई बुझी यसलाई आ-आफ्नो जीवनमा प्रयोग गर्न सफल हुनेछन् ।

स्व. कृष्ण लक्ष्मीका परिवारका सदस्यहरु
पति- भक्तिलाल श्रेष्ठ

छोराहरु	बुहारीहरु
महेश्वरलाल श्रेष्ठ	कृष्णा श्रेष्ठ
रमेशमान श्रेष्ठ	भुवनेश्वरी श्रेष्ठ
प्रकाशमान श्रेष्ठ	प्रमीला श्रेष्ठ
राजेश श्रेष्ठ	शोभा श्रेष्ठ

नाति नातिनीहरु
 मन्दिप श्रेष्ठ, महिम श्रेष्ठ, रोजन श्रेष्ठ, रोजेश श्रेष्ठ,
 प्रजोन श्रेष्ठ, इरीशा श्रेष्ठ, प्रणय श्रेष्ठ

छोरीहरु	ज्वाइँहरु
शान्ती श्रेष्ठ	
उर्मीला श्रेष्ठ	नरेन्द्रहरी श्रेष्ठ
शोहनी शाक्य	प्रकाश शाक्य

नाति नातिनीहरु
 सुरेन्द्र श्रेष्ठ, सुजाता श्रेष्ठ, रजनी श्रेष्ठ,
 एलीना शाक्य र शृष्टि शाक्य

सब्ब दानं धम्म दानं जिनाति



स्व. कृष्णलक्ष्मी श्रेष्ठ

जन्म : वि.सं. १९९६ माघ १५ गते

मृत्यु : वि.सं. २०५३ कार्तिक २६ गते



प्रकाशकीय

‘सच्च विभङ्ग सुत्त’ लाई धर्मकीर्ति प्रकाशनको रूपमा पाठकहरु समक्ष पुनः प्रस्तुत गर्ने पाएकोमा हामीलाई खुशी लागेको छ । बुद्धले दिनुभएका अमूल्य शिक्षालाई सरल रूपमा विभिन्न उपमाहरु सहित बुझ्न सकिने तरिकाले प्रस्तुत गरिएको यस सच्च विभङ्ग सुत्त प्रश्न पुस्तक प्रकाशनको लागि स्व. कृष्ण लक्ष्मी श्रेष्ठको पुण्य स्मृतिमा उहाँको पति भक्तिलाल श्रेष्ठ प्रमुख सपरिवारले आवश्यक आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

बुद्ध शिक्षा अध्ययनको लागि उपयोगी यस पुस्तक प्रकाशनार्थ आवश्यक आर्थिक सहयोग प्रदान गर्नुहुने दाताहरु सपरिवारलाई आयु आरोग्य कामना गर्दै धर्म प्रचार कार्यमा सधै लागिरहन सकुन् भनी कामना गर्दछु ।

यस पुस्तकलाई समयमा नै प्रकाशन गर्नको लागि सहयोग गर्नुहुने मचाकाजी महर्जन, कबिन्द्र/राकेश तथा स्तरीय छपाई गर्ने श्वेतकाली छापाखानालाई पनि धन्यवाद ज्ञापन गर्दछु ।

२०६४ फागुण

धर्मवती
अध्यक्ष
धर्मकीर्ति विहार



सच्च विभङ्ग सुत्त

शब्दार्थ-

सच्च

- चतुआर्य सत्य

विभंग

- विभव अङ्ग, अलग अलग व्याख्या
गरिएको ।

सुत्त

- सुत्र वा चतुआर्य सत्य ज्ञानलाई गाँस्ने
धागो

भावार्थ-

चतुआर्य सत्य ज्ञानलाई विस्तृतरूपले अलग अलग
व्याख्या गरिएको सुत्र ।

पाली-

एवं मे सुत्तं एकं समयं भगवा वाराणसियं वहरति
इसिपतने मिगदाये ।

शब्दार्थ-

एवं

- यस्तो

मे

- मैले

सुत्तं

- सुनेको छु

एकं	- एक
समयं	- समयमा
भगवा	- भगवान् बुद्ध
वाराणसियं	- वाराणशी नगरमा
इसिपतने	- ऋषिपतन नाम गरिएको
मिगदाये	- मृगदावनमा
विहरति	- रहनुभएको बेला

भावार्थ-

आनन्द भन्तेले प्रथम संगायतन भएको बेला यस्तो भन्नुभयो - मैले यस्तो सुनेको छु - एक समय भगवान् बुद्ध वाराणशी नगरको ऋषिपतन नाम गरिएको मृगहरूलाई अभयदान दिईराखेको मृगदावनमा उहाँ भगवान् बुद्ध रहनु भएको थियो ।

पाली-

तत्रखो भगवा भिक्खु आमन्तेसी भिक्खवोति ।
भदन्तेति ते भिक्खु भगवतो पच्चस्सोसुं । भगवा एतदवोच ।

शब्दार्थ-

तत्रखो	-	त्यहाँ
भगवा	-	भगवान् बुद्धले
भिक्खु	-	भिक्षुहरूलाई
भिक्खवोति / भिक्खवो-इति	-	हे भिक्षुहरू भनी
आमन्तेसि	-	आहवान गरी बोलाउनु भयो
भदन्तेति	-	भो गुरु भन्ते भगवान् भनी
ते भिक्खु	-	ती भिक्षुहरूले
भगवतो	-	भगवान् बुद्धलाई
पच्चस्सोसु / पति अस्सोसुं	-	जवाफ दिनुभयो
भगवा	-	भगवान् बुद्धले
एतदवोच / एतं अवोच	-	यस्तो भन्नुभयो

Dhamma.Digital

भावार्थ-

त्यहाँ भगवान् बुद्धले भिक्षुहरूलाई हे भिक्षुहरू अथवा हे संसारको जन्म मरण भय देखि डराएर आएका भिक्षुहरू भनी आहवान गरी बोलाउनु भयो । अनि ती भिक्षुहरूले भगवान् बुद्धलाई भन्ते भनी जवाफ दिनुभयो । त्यसपछि भगवान् बुद्धले ती भिक्षुहरूलाई यस्तो आज्ञा हुनुभयो ।

पाली-

तथागतेन भिक्खवे अरहता सम्मासम्बुद्धेन वाराणसियं
इसिपतने मिगदाये अनुत्तरं धम्मचक्रं पवत्तितं अप्पति
वत्तियं समणोन वा, ब्राह्मणोन वा, देवेन वा, मारेन वा,
ब्रह्मुना वा, केनचि वा लोकस्मिं ।

शब्दार्थ-

भिक्खवे	- हे भिक्षुहरु
अरहता	- अरहन्त भइसकनु भएका
सम्मासम्बुद्धेन	- सम्पूर्ण धर्मलाई बुझिसकनुभएका बुद्धले
वाराणसियं	- वाराणशी नगरमा
इसिपतने	- ऋषिपतन नाम भएको
मिगदाये	- मृगदावनमा
समणोन वा	- कोही श्रमणहरूले वा
ब्राह्मणोन वा	- कोही ब्राह्मणहरूले वा
देवेन वा	- कोही देवताहरूले वा
मारेन वा	- कोही मारगणहरूले वा
ब्रह्मुना वा	- कोही ब्रह्माहरूले वा
लोकस्मिं	- यो लोकमा
केनचि वा	- कोही एकजनाले पनि

- अप्पति वत्तियं - कोही व्यक्तिले पनि बताउन नसकिने
- अनुत्तरं - जोडा नभएको वा समान नभएको
- धर्मचक्रं - धर्मचक्र सुत्रलाई
- तथागतेन - तथागत सम्यक सम्बुद्धले
- पवत्तिं - प्रवचन गरी बुझाउनु भयो

भावार्थ-

हे भिक्षुहरु अरहन्त हुनुभइसकेको सम्पूर्ण धर्मलाई बुझिसक्नुभएको बुद्ध वाराणशी नगरमा कृषिपतन नाम भएको मूगदावनमा उहाँ भगवान बुद्ध रहनुभएको बेला कोही श्रमणहरूले वा कोही ब्राह्मणहरूले वा कोही देवताहरूले वा कोही मारगणहरूले वा कोही ब्रह्माहरूले वा यो लोकमा कोही पनि व्यक्तिहरूले भन्न नसकिने जोडा नभएको वा समान नभएको धर्मचक्र सुत्रलाई तथागत सम्यक सम्बुद्धले प्रवचन गरी बुझाउनु भयो ।

पाली-

यदिदं चतुन्नं अरियसच्चानं आचिक्खना देसना पञ्चपना पट्ठपना विवरणा विभजना उत्तानिकम्मं ।

शब्दार्थ-

यदिदं/यं इदं	-	जुन यो
चतुर्नं	-	चारवटा
अरियसच्चानं	-	आर्यसत्यलाई
आचिक्खना	-	बताउने वा व्याख्या गरी बताउने
देसना	-	उपदेश दिने
पञ्जपना	-	प्रज्ञापन गर्ने वा बुझाउने
पट्ठपना	-	प्रज्ञापन गर्ने वा विशेषरूपले स्पष्ट गर्ने
विवरणा	-	उघारेर देखाउने
विभजना	-	अलग अलग पारी छुट्याएर
उत्तानिकम्मं	-	स्पष्ट गर्ने

भावार्थ-

जुन यो चतुर्आर्य सत्य ज्ञानलाई बताई, व्याख्या गरी, उपदेश दिई, प्रज्ञापन गरी, विशेषरूपले स्पष्ट हुनेगरी बताउनु भई, उघारेर देखाई, अलग अलग पारी छुट्याएर, देखाई स्पष्ट हुनेगरी बताउनु भयो ।

पाली-

कतमेसं चतुर्नं । दुक्खस्स अरियसच्चस आचिक्खना देसना पञ्जपना पट्ठपना विवरणा विभजना उत्तानिकम्मं ।

शब्दार्थ-

कतमेसं / कतमं एसं -	यी के के हन् भने
चतुन्नं	- <u>चारवटा</u>
दुक्खस्स	- <u>दुक्ख सत्यलाई</u>
अरियसच्चस	- <u>आर्यसत्य ज्ञानलाई</u>
आचिक्खना	- बताउने वा व्याख्यागरी बताउने
देसना	- उपदेश दिने
पञ्जपना	- प्रज्ञापन गर्ने वा बुझाउने
पट्ठपना	- प्रज्ञापन गर्ने वा विशेषरूपले स्पष्ट गर्ने
विवरणा	- उघारेर देखाउने
विभजना	- अलग अलग परी छुट्याएर
उत्तानिकम्म	- स्पष्ट गर्ने

Dhamma.Digital

भावार्थ-

के के भने चार आर्यसत्य ज्ञानलाई दुःखको आर्यसत्य ज्ञानलाई बताई व्याख्या गरी, उपदेश दिई, प्रज्ञापन गरी, विशेषरूपले स्पष्ट हुनेगरी बताई, उघारेर देखाई अलग अलग पारी छुट्याएर बुझनेगरी भन्नुभयो ।

पाली-

दुक्ख समुदयस्स अरियसच्चस आचिक्खना देसना
पञ्जपना पट्ठपना विवरणा विभजना उत्तानिकम्मं ।

शब्दार्थ-

- दुक्खसमुदयस्स - दुक्खसमुदयको वा दुःखको कारणको
अरियसच्चस - आर्यसत्य ज्ञानलाई
आचिक्खना - बताउने वा व्याख्यागरी बताउने
देसना - उपदेश दिने
पञ्जपना - प्रज्ञापन गर्ने वा बुझाउने
पट्ठपना - प्रज्ञापन गर्ने वा विशेषरूपले स्पष्ट गर्ने
विवरणा - उघारेर देखाउने
विभजना - अलग अलग पारी छुट्याएर देखाउने
उत्तानिकम्मं - स्पष्ट गर्ने

भावार्थ-

दुःखको कारण भइरहेको आर्यसत्य ज्ञानलाई बताउनु भई, व्याख्या गरी, उपदेश दिई, प्रज्ञापन गरी, विशेषरूपले स्पष्ट हुनेगरी बताउनु भई, उघारेर देखाउनु भई, अलग अलग पारी छुट्याएर देखाउनु हुँदै, बुझेगरी भन्नुभयो ।

पाली-

दुक्खनिरोधस्स अरियसच्चस आचिक्खना देसना
पञ्जपना पट्ठपना विवरणा विभजना उत्तानिकम्मं ।

शब्दार्थ-

- दुक्खनिरोधस्स - दुःख निरोध वा दुःख अन्त हुने
- अरियसच्चस - आर्यसत्य ज्ञानलाई
- आचिक्खना - बताउने वा व्याख्या गरी बताउने
- देसना - उपदेश दिने
- पञ्जपना - प्रज्ञापन गर्ने वा बुझाइदिने
- पट्ठपना - प्रज्ञापन गर्ने वा विशेषरूपले स्पष्ट गर्ने
- विवरणा - उघारेर देखाउने
- विभजना - अलग अलग पारी छुट्टाएर देखाउने
- उत्तानिकम्मं - स्पष्ट गर्ने

Dhamma.Digital

भावार्थ-

दुःखको अन्तहुने आर्यसत्य ज्ञानलाई बताई, व्याख्या गरी, उपदेश दिई, प्रज्ञापन गरी, विशेषरूपले स्पष्ट हुनेगरी बताई, उघारेर देखाई अलग अलग पारी छुट्टाएर देखाई, बुझनेगरी भन्नुभयो ।

पाली-

दुक्ख निरोधगामिनी पटिपदा अरियसच्चस
आचिक्खना देसना पञ्जपना पट्ठपना विवरणा विभजना
उत्तानिकम्मं ।

शब्दार्थ-

दुक्ख	निरोधगामिनी	-	दुःख नाश गर्ने सार्ग
पटिपदा		-	आचरण भइराखेको
अरियसच्चस्स		-	आर्यसत्य ज्ञानलाई
आचिक्खना		-	बताउने वा व्याख्या गरी बताउने
देसना		-	उपदेश दिने
पञ्जपना		-	प्रज्ञापन गर्ने वा बुझाईदिने
पट्ठपना		-	प्रज्ञापन गर्ने वा विशेषरूपले स्पष्ट गर्ने
विवरणा		-	उघारेर देखाउने
विभजना		-	अलग अलग पारी छुट्याएर देखाउने
उत्तानिकम्मं		-	स्पष्ट गर्ने

भावार्थ-

दुःख नाश गर्नसक्ने सार्ग ज्ञान आचरण भइरहेको
आर्यसत्य ज्ञानलाई बताई व्याख्या गरी, उपदेश दिई,

प्रज्ञापन गरी, विशेषरूपले स्पष्ट हुनेगरी बताउनु भई,
उघारेर देखाउनु भई अलग अलग पारी छुट्याएर
देखाउनु हुँदै, बुझेगरी भन्नुभयो ।

पाली-

तथागतेन भिक्खवे अरहता सम्मा सम्बुद्धेन वाराणसियं
इसिपतने मिगदाये अनुत्तरं धम्मचक्रं पवत्तितं अप्पटिवत्तियं
समणेन वा, ब्राह्मणेन वा, देवेन वा, मारेन वा, ब्रह्मुना
वा, केनचि वा लोकस्मि ।

शब्दार्थ-

भिक्खवे	- हे भिक्षुहरु
अरहता	- अरहन्तहुनु भएका
सम्मासम्बुद्धेन	- सम्पूर्ण धर्मलाइ बुझिसक्नु भएका
वाराणसियं	- बनारस नगरमा
इसिपतने	- ऋषिपतन नाम भएको
मिगदाये	- मृगदावनमा
समणेन वा	- कोही श्रमणहरूले वा
ब्राह्मणेन वा	- कोही ब्राह्मणहरूले वा
देवेन वा	- कोही देवताहरूले वा

मारेन वा	- कोही मारगणहरूले वा
ब्रजमुना वा	- कोहीब्रह्माहरूले वा
लोकस्मिं	- यो लोकमा
केनचि वा	- कसैले पनि
अप्पति वत्तियं	- कोही व्यक्तिले पनि बताउन नसकिने
अनुत्तरं	- जोडा नभएको वा समान नभएको
धर्मचक्रकं	- धर्मचक्र <u>सुत्रलाई</u>
तथागतेन	- तथागत सम्यक सम्बुद्धले
पवत्तितं	- प्रवचन गरी भन्नुभयो

भावार्थ-

हे भिक्षुहरू ! अथवा हे संसार जन्म मरण दुःख देखी डराएका अरहन्त भइसक्नुभएका सम्पूर्ण धर्मलाई आफु स्वयं बुझिसक्नु भएका बुद्ध वाराणशी नगरमा ऋषिपतन नाम भएको मृगदावनमा उहाँ भगवान बुद्ध रहनुभएको बेला कोही श्रमणहरूले वा कोही ब्राह्मणहरूले वा कोही देवताहरूले वा कोही मारगणहरूले वा कोहीब्रह्माहरूले वा यो लोकमा कोही एक व्यक्तिले पनि बताउन नसक्ने जोडा नभएको समान नभएको धर्मचक्र सुत्रलाई तथागत सम्यक सम्बुद्धले प्रवचन गरी बुझाउनु भयो ।

पाली-

यदिदं इमेसं चतुन्नं अरियसच्चानं आचिक्खना देसना
पञ्जपना पट्ठपना विवरणा विभजना उत्तानिकम्मं ।

शब्दार्थ-

यदिदं/यं इदं	- जुन यो
इमेसं	- यिनीहरू
चतुन्नं	- <u>चारवटा</u>
अरियसच्चस	- आर्यसत्य ज्ञानलाई
आचिक्खना	- भन्ने वा व्याख्या गरी भन्ने
देसना	- उपदेश दिने
पञ्जपना	- प्रज्ञापन गर्ने वा बुझाइदिने
पट्ठपना	- प्रज्ञापन गर्ने वा विशेषरूपले स्पष्ट गर्ने
विवरणा	- उघारेर देखाउने
विभजना	- अलग अलग पारी छुट्याएर देखाउने
उत्तानिकम्मं	- स्पष्ट गर्ने

भावार्थ-

जुन यो चतुआर्य सत्यज्ञानलाई व्याख्या गरी बताई,
उपदेश दिई, प्रज्ञापन गरी, विशेषरूपले स्पष्ट हुनेगरी

भनी, उघारेर देखाई, अलग अलग पारी छुट्याउँदै
देखाई, स्पष्ट हुनेगारी बुझाउनु भयो ।

पाली-

सेवेथ भिक्खवे सारिपुत्र मोगगल्लाने भजथ भिक्खवे
सारिपुत्र मोगगल्लाने पणिडता भिक्खु अनुगगाहका
ब्रजमचारिनं ।

शब्दार्थ-

- भिक्खवे - हे भिक्षुहरु
सारिपुत्र मोगगल्लाने - सारिपुत्र मौद्गल्यायनको
सेवेथ - सत्संगत गर
भिक्खवे - हे भिक्षुहरु
सारिपुत्र मोगगल्लाने - सारिपुत्र मौद्गल्यायनलाई
भजथ - नजिक गएर संगत गर
पणिडता - ती पणिडतहरु वा जानेबुझ नेहरु हुन्
ब्रजमचारिनं - ब्रजमचारी साथीहरुको लागी
अनुगगाहका - दया करुणा राखी अनुग्रह गर्नेहरु हुन् ।

भावार्थ-

हे भिक्षुहरु सारिपुत्र मोगल्यायन भिक्षुहरुको सत्संगत गर । हे भिक्षुहरु सारिपुत्र मौदगल्यायन भिक्षुहरुको नजिक गई संगत गर । ती पणिडतहरु जान्नेबुझ्ने भिक्षुहरु हुन् । तिमीहरु ब्रह्मचारी साथीहरुको लागी दया करुणा राखी अनुग्रह गर्नेहरु है ।

पाली-

सेय्यथापि भिक्खवे जनेति एकं सारिपुत्तो ।

सेय्यथापि जातस्स आपादेता एवं मोगगल्लानो ।

सारिपुत्तो भिक्खवे सोतापत्ति फले विनेति मोगगल्लानो उत्तमेत्थ विनेति सारिपुत्तो भिक्खवे पहोति चत्तारि अरियसच्चानि वित्थारेन आचिकिखतुं देसेतुं पञ्चपेतुं पट्ठपेतुं विवरितुं विभजितुं उत्तानि कातुन्ति । इधमवोच भगवा इतं वत्वा सुगतो उट्ठायासना विहारं पाविसि ।

शब्दार्थ-

- | | |
|------------|----------------|
| भिक्खवे | - हे भिक्षुहरु |
| सारिपुत्तो | - सारिपुत्र |

सेय्यथापि	- कस्तो भने
जनेति	- जन्मदिने आमा जस्तो हुन्छ
एवं	- त्यस्तै हो
मोगगल्लानो	- मोगल्यायन (मौद्गल्यायन)
सेय्यथापि	- कस्तो भने
जातस्स	- जन्म भइसकेपछि
आपादेता	- हुकाउने
एवं	- त्यस्तै हो
भिक्खवे	- हे भिक्षुहरु
सारिपुत्तो	- सारिपुत्रसंग
सोतापत्तिफले	- श्रोतापत्ति फलमा
विनेति	- पुगिसक्नुभयो
मोगगल्लानो	- मौद्गल्यायन
उत्तमेत्थ	- अरहतफलमा
विनेति	- पुगिसक्नुभयो
भिक्खवे	- हे भिक्षुहरु
सारिपुत्तो	- सारिपुत्रसंग
चत्तारि अरियसच्चानि -	चारवटा आर्यसत्य
	ज्ञानलाई
वित्थारेनं	- विस्तृत रूपले

आचिक्खितुं	- व्याख्यान गर्ने
देसेतुं	- देसना गर्ने
पञ्जपेतुं	- प्रज्ञापन गर्ने
पट्ठपेतुं	- स्पष्ट गर्ने
विवरितुं	- उघारेर देखाउने
विभजितुं	- विभाजन गरी देखाउने
उत्तानिकातुं	- स्पष्टगरी देखाउने
पहोति	- सिकाउने शक्ति छ ।
भगवा	- भगवान् बुद्धले
इदमवोच/इधं अवोच	- यति भन्नुभई
इदं वत्वा	- यति कुरा भन्नुभई
सुगतो	- भगवान् बुद्ध
उट्ठयासना/उट्ठाय आसना	- आसनबाट उठ्नुभई
विहारं	- विहारको कोठामा
पाविसि	- भित्र जानुभयो

भावार्थ-

हे भिक्षुहरु सारिपुत्र जन्म दिने आमा जस्तै हो :-

मौद्गल्यायन जन्म भइसकेको बच्चालाई पालनपोषण

गरी हुकाइदिने पिता जस्तै हो । हे भिक्षुहरु सारिपुत्र
भने श्रोतापति फलमा पुगिसक्नुभयो । मौद्गल्यायन भने
अरहन्त फलमा पुगिसक्नुभयो । हे भिक्षुहरु ! सारिपुत्र
भने चार चतुआर्य सत्य ज्ञानलाई विस्तृत रूपले व्याख्यान
गर्नसक्नु हुन्छ, देसना गर्नसक्नुहुन्छ, प्रज्ञापन गर्नसक्नुहुन्छ,
स्पष्ट गर्नसक्नुहुन्छ, उघारेर देखाउन सक्नुहुन्छ, विभाजन
गरी देखाउन सक्नुहुन्छ, स्पष्ट हुनेगरी व्याख्या गरी
देखाउन सक्नुहुन्छ । अनि भगवान बुद्धले यति आज्ञा
हुनुभईसकेपछि आफ्नो आसनबाट उठी विहारको कोठा
भित्र जानुभयो ।

पाली-

तत्रखो आयस्मा सारिपुत्तो अचिर पक्कन्तस्स भगवतो
भिक्खु आमन्तेसि । आवुसो भिक्खवोति । आवुसोति
खो ते भिक्खु आयस्मतो सारिपुत्तस्स पच्चस्सोसुं ।
आयस्मा सारिपुत्तो एतदवोच तथागतेन आवुसो अरहता
सम्मासम्बुद्धेन वाराणसियं इसिपतने मिगदाये अनुत्तरं
धम्मचकं पवत्तितं अप्पति वत्तियं समणेन वा ब्राह्मणेन
वा देवेन वा मारेन वा ब्रज्मना वा केनचि वा लोकस्मिं ।

शब्दार्थ-

तत्रिखो	- त्यहाँ भने
भगवतो	- भगवान् बुद्ध
अचिर पक्कन्तस्स	- फर्कनु भएको केही समयमै
आयस्मा सारिपुत्रो	- आयुष्मान् सारिपुत्रले
भिक्खु	- भिक्षुहरूलाई
आमन्तेसि	- बोलाउनु भयो
आवुसो	- हे साथीहरु हो !
भिक्खवो	- भिक्षुहरु भनी
ते भिक्खु	- ती भिक्षुहरूले
आयस्मतो सारिपुत्तस्स	- आयुष्मान् सारिपुत्रलाई
आवुसोति	- आवुसो साथी भनी
पच्चस्सोसुं	- जवाफ दिनुभयो
आयस्मा सारिपुत्तो	- आयुष्मान् सारिपुत्रले
एतदवोच / एतं अवोच	- यो कुरा भन्नुभयो
आवुसो	- हे साथीहरु
अरहता	- अरहन्त भइसक्नु भएका
सम्मासम्बुद्धेन	- सम्पूर्ण धर्मलाई बुझिसक्नुभएका बुद्धले
तथागतेन	- तथागत सम्यक सम्बुद्धले
वाराणसियं	- बनारस नगरमा

- | | |
|----------------|-----------------------------------|
| इसिपतने | - क्रृषिपतन नाम भएको |
| मिगदाये | - मृगदावनमा |
| समणेन वा | - कोही श्रमणहरूले वा |
| ब्राह्मणेन वा | - कोही ब्राह्मणहरूले वा |
| देवेन वा | - कोही देवताहरूले वा |
| मारेन वा | - कोही मारगणहरूले वा |
| ब्रजमुना वा | - कोही ब्रह्माहरूले वा |
| लोकस्मि | - यो लोकमा |
| केनचि वा | - कोही व्यक्तिले पनि |
| अप्पति वत्तियं | - कोही व्यक्तिले पनि बताउन नसकिने |
| अनुत्तरं | - जोडा नभएको वा समान नभएको |
| धर्मचक्रकं | - धर्मचक्र सुत्रलाई |
| तथागतेन | - तथागत सम्यक सम्बुद्धले |
| पवत्तितं | - प्रवचन गरी बताउनु भयो |

भावार्थ-

त्यहां भगवान बुद्ध फर्कनुभई केही समयपछि आयुष्मान सारिपुत्रले साथी भिक्षुहरूलाई साथी भिक्षुहरू भनी बोलाउनु भयो । अनि ती साथी भिक्षुहरूले आयुष्मान सारिपुत्रलाई साथी भनी उत्तर दिनुभयो । त्यसपछि आयुष्मान सारिपुत्रले

भिक्षुहरूलाई यो कुरा भन्नुभयो - हे साथीहरू ! अरहन्त भइसकनुभएका सम्पूर्ण धर्मलाई आफु स्वयं बुझिसकनुभएका तथागत सम्यक सम्बुद्धले वाराणशी नगरमा ऋषिपतन नाम भएको मृगदावनमा वसपोल भगवान बुद्ध रहनु भएको बेला कोही श्रमणहरूले वा कोही ब्राह्मणहरूले वा कोही देवताहरूले वा कोही मारगणहरूले वा कोहीब्रह्माहरूले वा यो लोकमा कोही व्यक्तिहरूले पनि बताउन नसकिने जोडा नभएको समान नभएको धर्मचक्र सुत्रलाई तथागत सम्यक सम्बुद्धले प्रवचन गरी बताई बुझाउनु भयो ।

पाली-

यदिदं चतुन्नं अरियसच्चानं आचिक्खना देसना
पञ्जपना पट्ठपना विवरणा विभजना उत्तानि कम्मं ।
कतमेसं चतुन्नं दुखस्स अरियसच्चस आचिक्खना देसना
पञ्जपना पट्ठपना विवरणा विभजना उत्तानिकम्मं ।

शब्दार्थ-

यदिदं/यं इदं - जुन यो
चतुन्न - चारवटा

अरियसच्चानं	-	आर्यसत्य ज्ञानलाई
आचिक्खना	-	बुझाउने वा व्याख्या गरी बताउने
देसना	-	उपदेश दिने
पञ्चपना	-	प्रज्ञापन गर्ने वा बुझाइदिने
पट्ठपना	-	प्रज्ञापन गर्ने वा विशेषरूपले स्पष्ट गर्ने
विवरणा	-	उघारेर देखाउने
विभजना	-	अलग अलग पारी छुट्याउँदै देखाउने
उत्तानिकम्मं	-	स्पष्ट गर्ने
कतमेसं कतमं/ऐसं-	-	यी के के भने
चतुन्नं	-	चारवटा
दुख्खस्स	-	दुःखलाई
आचिक्खना	-	बताउने वा व्याख्या गरी बताउने
देसना	-	उपदेश दिने
पञ्चपना	-	प्रज्ञापन गर्ने वा बुझाइदिने
पट्ठपना	-	प्रज्ञापन गर्ने वा विशेषरूपले स्पष्ट गर्ने
विवरणा	-	उघारेर देखाउने
विभजना	-	अलग अलग पारी छुट्याउँदै देखाउने
उत्तानिकम्मं	-	स्पष्ट गर्ने

भावार्थ-

जुन यो चारवटा चतुआर्य सत्यज्ञानलाई व्याख्या गरेर बताई, देशना गरी, प्रज्ञापन गरी, विशेषरूपले स्पष्ट गरेर बताई, उघारेर देखाई, अलग अलग पारी छुट्याउँदै देखाई स्पष्ट हुनेगरी भन्नुभयो । यी के के आर्यसत्य भने दुःख आर्यसत्य ज्ञानलाई व्याख्या गरी, देशना गरी, प्रज्ञापन गरी विशेषरूपले स्पष्ट गरेर भनी, उघारेर देखाएर, अलग अलग पारी छुट्याउँदै देखाएर स्पष्ट हुनेगरी भन्नुभयो ।

पाली-

दुक्खसमुदयस्स अरियसच्चस आचिक्खना देसना पञ्चपना पट्ठपना विवरणा विभजना उत्तानिकम्मं ।

शब्दार्थ-

- | | |
|---------------|-----------------------------------|
| दुक्खसमुदयस्स | - दुःखको कारण भईरहेको |
| अरियसच्चस | - आर्यसत्य ज्ञानलाई |
| आचिक्खना | - बताउने वा व्याख्या गरेर बुझाउने |
| देसना | - उपदेश दिने |
| पञ्चपना | - प्रज्ञापन गर्ने वा बुझाइदिने |

पट्ठपना	- प्रज्ञापन गर्ने वा विशेषरूपले स्पष्ट गर्ने
विवरणा	- उघारेर देखाउने
विभजना	- अलग अलग पारी छुट्याउँदै देखाउने
उत्तानिकम्मं	- स्पष्ट गर्ने

भावार्थ-

दुःखको कारण भइरहेको आर्यसत्य ज्ञानलाई व्याख्या गरी, देशना गरी, प्रज्ञापन गरी, विशेषरूपले स्पष्ट गरी, उघारेर अलग अलग पारी छुट्याउँदै स्पष्ट हुनेगरी भन्नुभयो ।

पाली-

दुक्ख निरोधगामिनी पटिपदा अरियसच्चस आचिक्खना देसना पञ्चपना पट्ठपना विवरणा विभजना उत्तानिकम्मं ।

शब्दार्थ-

दुक्ख निरोध गामिनी	-	दुःखको अन्ततिर लाने
पटिपदा	-	आचरण भइरहेको

अरियसच्चस	- आर्यसत्य ज्ञानलाई
आचिक्खना	- बताउने वा व्याख्या गरी बुझाउने
देसना	- उपदेश दिने
पञ्जपना	- प्रज्ञापन गर्ने वा बुझाइदिने
पट्ठपना	- प्रज्ञापन गर्ने वा विशेषरूपले स्पष्ट गर्ने
विवरणा	- उघारेर देखाउने
विभजना	- अलग अलग पारी छुट्याउँदै देखाउने
उत्तानिकम्म	- स्पष्ट गर्ने

भावार्थ-

दुःखको अन्तअन्ततिर लाने आचरण मार्ग भईरहेको आर्यसत्य ज्ञानलाई व्याख्या गरी देशना गरी, प्रज्ञापन गरी, विशेषरूपले स्पष्ट गरी, उघारेर देखाई अलग अलग पारी छुट्याउँदै स्पष्ट हुनेगरी भन्नुभयो ।

पाली-

कतमञ्चावुसो दुक्खं अरियसच्चं जातिपि दुक्खा,
जरापि दुक्खा, व्याधिपि दुक्खो, मरणम्भिपि दुक्खं सोक

परिदेव दुक्ख दोमनस्सु पायासापि दुक्खा अप्पियेहि
 सम्पयोगोपि दुक्खो पियेहि विष्पयोगोपि दुक्खो यम्पिच्छं
 न लभति तम्पिदुक्खं सद्ग्रीखत्तेन पच्चुपादानक्खन्धा
 दुक्खा ।

शब्दार्थ-

कतमञ्चावुसो	/ कतमं च आवुसो
आवुसो	- हे आयुष्मानहरु
कतमं	- कस्तो
दुक्खं	- दुःख
अरियसच्चं	- आर्यसत्य
जातिपि	- जन्म हुनु पनि
दुक्खा	- दुःख हो
जरापि	- बुढाबुढी हुनु पनि
दुक्खा	- दुःख हो
व्याधिपि	- रोगी हुनुपर्ने पनि
दुक्खो	- दुःख हो
मरणम्पि	/ मरण अपि - मर्नुपर्ने पनि
दुक्खं	- दुःख हो
सोक	- शोक हुनु पनि

परिदेव	- हूवाँ हूवाँ रनु पर्ने पनि
दुक्ख	- दुःख हो
दोमनस्स	- मनमा पीर हुनु पनि
उपायास	- आँशु नआउने गरी पीर हुनु पनि
दुक्खा	- दुःख हो
अप्पियेहि	- मन नपर्नेहरूसंग
सम्पयोगो	- संगैबसीरहनु पर्ने पनि
दुक्खो	- दुःख हो
पियेहि	- मनपर्नेहरूसंग
विष्पयोगो	- छुटेर बस्नुपर्ने पनि
दुक्खो	- दुःख हो
यस्मिच्छं/यं अपि इच्छं	- जुन इच्छा गरेको हो
न लभति	- प्राप्त भएन भने
तस्मि/तं अपि	- यो पनि
दुक्खं	- दुःख हो
सङ्खिप्ततेन	- संक्षिप्तमा भन्नुपर्दा
पच्चुपादानक्खन्धापि	- पञ्च उपादानस्कन्ध पनि
दुक्खा	- दुःख हो

भावार्थ-

हे आयुष्मानहरु ! कस्तो दुःख आर्यसत्य भने जन्म हुने पनि दुःख हो । बुढाबुढी हुनु पनि दुःख । रोगी भएर बस्नुपर्ने पनि दुःख हो । मर्नुपर्ने पनि दुःख हो । शोक हुने हवाँ हवाँ रुनुपर्ने पनि दुःख हो । शरीरमा दुःख हुनु पनि दुःख हो । मनमा पीर पर्नु पनि दुःख हो । आँशु नै नआउने गरी मनमा पीर पर्नु पनि दुःख हो । मन नपर्नेहरूसंग मन नपराइ नपराई संगै बसीरहनु पर्ने पनि दुःख हो । मनपर्नेहरूसंग बस्न नपाई छुटेर बस्नुपर्ने पनि दुःख हो । जुन आफ्नो मनले इच्छागरेको हो सो वस्तु प्राप्त नहुनु पनि दुःख हो । साँच्चिकै संक्षिप्तमा भन्नुपर्दा यो पञ्चस्कन्धरूपी शरीर धारण गरिरहनु पर्ने पनि ठूलो दुःख हो ।

पाली-

कतमा चावुसो जाति ? या तेसं तेसं सत्तानं तम्हि तम्हि सत्तनिकाये जाति सञ्जाति ओक्कन्ति अभिनिब्बति खन्धानं पातुभावो आयतनानं पटिलाभो अयं वुच्चतावुसो जाति ।

शब्दार्थ-

- आवुसो - हे आयुष्मानहरु
- जाति - जन्म हुने भनेको
- कतमा - कस्तो हो
- तेसं तेसं - ती ती
- सत्तानं - सत्त्व प्राणीहरु
- तम्हि तम्हि - त्यस त्यस
- सत्तनिकाये - सत्त्व प्राणीहरुको समुहमा
- जाति - जन्म हुनु
- सञ्जाति - राम्ररी उत्पन्न हुने
- ओक्कन्ति - नयाँ जन्ममा
- अभिनिष्पत्ति - उत्पन्न हुनु
- खन्धानं - पञ्चस्कन्धको
- पातुभावो - प्रादुर्भाव हुने देख्ने गरी आउने
- आयतनानं - चक्षु आदि आयतनलाई
- पटिलाभो - प्राप्तहुने
- अयं - यसलाई नै
- आवुसो - हे आयुष्मान साथीहरु
- जाति - जन्म हुने भनिन्छ

भावार्थ-

हे आयुष्मान साथीहरु ! जन्म हुनु भनेको कस्तो भने ती ती सत्त्वप्राणीहरुको त्यस त्यस सत्त्व प्राणीहरुको समुहमा जन्म हुनु राम्ररी उत्पन्न हुनु, नयाँ जन्ममा आउनु, नयाँ जन्ममा उत्पन्न हुनु, यो शरीर पञ्चस्कन्धको प्रादुर्भाव हुने वा पञ्चस्कन्ध यो देह देखिन आउने चक्षु आदि आयतन प्राप्तहुने यसलाई नै आयुष्मान साथीहरु ! जन्म भएको भनिन्छ ।

पाली-

कतमा चावुसो जरा ? या तेसं तेसं सत्तानं तम्हि तम्हि सत्तनिकाये जरा जीरणता खण्डुच्चं पालिच्चं वलित्तचता आयुनो संहानि इन्द्रियानं परिपाको अयंवुच्चतावुसो जरा ।

शब्दार्थ-

- | | |
|-------|--------------------|
| आवुसो | - हे आयुष्मानहरु |
| जरा | - जीर्ण हुनु भनेको |
| कतमा | - कस्तो हो |

या	- जो
तेसं तेसं	- त्यस त्यस
सत्तानं	- सत्व प्राणीहरु
तम्हि तम्हि	- ती ती
सत्तनिकाये	- सत्व प्राणीहरुको समुहमा
जरा	- बुढाबुढी हुनु
जीरणता	- जीर्णहुने
खण्डच्चं	- दाँत झर्नु
पालिच्चं	- कपाल फुल्नु
वलित्तचता	- छाला खुम्चिएर जानु
आयुनो	- आयु
संहानि	- समाप्त हुँदैजानु
इन्द्रियानं	- चक्षु आदि इन्द्रिय
परिपाको	- पाक्नु
आवुसो	- हे आयुष्मानहरु
अयं	- यसलाई नै
जरा	- बुढाबुढी हुनु भनेर
वुच्चति	- भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! जीर्ण हुनु भनेको कस्तो भने सत्त्वप्राणीहरुको आ-आफ्नो शरीरमा दाँत झरेर जानु, कपाल फुल्दै आउनु, छाला खुम्चेर जानु, आयु समाप्त हुदै जानु, आँखा आदि इन्द्रिय सबै कमजोर भई पाकेर जानु सबै स्वभाव धर्मलाई बुढाबुढी भई जीर्ण भएर गएको भनिन्छ ।

पाली-

कतमाच्चवुसो मरणं ? यं तेसं तेसं सत्तानं तम्हा तम्हा सत्तनिकाये चुति चवनता भेदो अन्तरधानं मच्चु मरणं कालकिरिया खन्धानं भेदो कलेवरस्स निक्खेपो इदं वुच्चता वुसोमरणं ।

शब्दार्थ-

- | | |
|-----------|------------------|
| आवुसो | - हे आयुष्मानहरु |
| मरणं | - मरण हुनु भनेको |
| कतमा | - कस्तो हो |
| यं | - कोही प्राणीहरु |
| तेसं तेसं | - त्यस त्यस |

सत्तानं	- सत्त्व प्राणीहरू
तम्हा तम्हा	- ती ती
सत्तनिकाया	- सत्त्व प्राणीहरूको समुहमा
चुति	- च्यूत हुने
चवनता	- खसेर जाने स्वभाव
भेदो	- अलग भएर जाने
अन्तरधानं	- नदेखिने भएर जाने
मच्चु	- मृत्यु हुने
मरणं	- मुत्यु हुने
कालकिरिया	- बाँच्ने समय काल सिद्धिनु
खन्धानं	- पञ्चस्कन्धबाट
भेदो	- अलग हुनु
कलेवरस्स	- यो शरीरलाई
निक्खेपो	- त्यागनु
आवुसो	- हे आयुष्मानहरू
इदं	- यसलाई नै
मरणं	- मरण हुनु भनेर
वुच्चति	- भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! मृत्यु भनेको कस्तो हो, जो प्राणीहरु ती ती सत्त्व प्राणीहरुको समुहमा च्यूतहुनु, खसेर जानु, अलगा हुनु, नदेखिने भएर जानु, मृत्यु हुनु, बाँच्ने समय काल सिद्धिनु, पञ्चस्कन्ध यो शरीरबाट अलगा हुनु, यो पञ्चस्कन्ध शरीरलाई त्याग्ने, हे आयुष्मानहरु ! यसलाई नै मरण हुनु भनेर भनिन्छ ।

पाली-

कतमा चावुसो सोको ? यो खो आवुसो अञ्जतरञ्जतरेन व्यसनेन समन्ना गतस्स अञ्जतर अञ्जतरेन दुख धम्मेन फुट्हस्स सो को सोचना सोचितत्त अन्तो सोको अन्तो परिसोको अयं बुच्चतावुसो सोको ।

Dhamma.Digital

शब्दार्थ-

- | | |
|-------|------------------|
| आवुसो | - हे आयुष्मानहरु |
| सोको | - शोक भनेको |
| कतमा | - कस्तो हो |
| आवुसो | - हे आयुष्मानहरु |

यो खो - जुन

अञ्जतरञ्जतरेन/अञ्जतर अञ्जतरेन - जे भएपनि
एउटा

व्यसनेन - आपदविपदबाट

समन्वागतस्स - पूर्ण भएर बसेको व्यक्तिलाई

अञ्जतरञ्जतरेन/अञ्जतर अञ्जतरेन - जे भएपनि
एउटा

दुःख धम्मेन - दुःख हुने स्वभाव

फुट्ठस्स - भएकोलाई

सोको - शोक हुने

सोचना - शोक गराउने

सोचितत्तं - शोकबाट पिडित हुनु

अन्तोसोको - भित्रसम्म शोक हुनु

अन्तो परिदेवो - भित्रसम्म दाहभएर शोक हुनु

आवुसो - हे आयुष्मानहरू

अयं - यसलाई नै

सोको - शोक भनेर

वुच्चति - भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! शोक भनेको कस्तो भने हे आयुष्मानहरु ! जुन जे भएपनि एउटा न एउटा आपद विपदले पूर्णभएर बसेको व्यक्तिलाई जे भएपनि एउटा न एउटा दुःख हुने स्वभाव भईरहेको व्यक्तिलाई शोक हुने, शोकमा ढुब्नु, शोकले पीडित हुनु, भित्रसम्म शोक हुनु, भित्रसम्म दाह हुनु हे आयुष्मानहरु ! यसलाई नै शोक भनिन्छ ।

पाली-

कतमा चावुसो परिदेवो ? यो खो आवुसो अञ्जतरञ्जतरेन व्यसनेन समन्नागतस्स अञ्जतरञ्जतरेन दुक्ख धम्मेन फुट्ठस्स आदेवो परिदेवोआदेवना परिदेवना आदेवितत्तं परिदेवितत्तं अयं वुच्चतावुसो परिदेवो ।

शब्दार्थ-

- | | |
|---------|------------------|
| आवुसो | - हे आयुष्मानहरु |
| परिदेवो | - परिदेव भनेको |
| कतमा | - कस्तो हो ? |
| आवुसो | - हे आयुष्मानहरु |

यो खो	- जुन
अञ्जतरञ्जतरेन/अञ्जतर अञ्जतरेन	- जे भएपनि एउटा न एउटा
व्यसनेन	- आपद विपदले
समन्नागतस्त	- पूर्ण भएर बसेको व्यक्तिलाई
अञ्जतरञ्जतरेन/अञ्जतर अञ्जतरेन	- जे भएपनि एउटा न एउटा
दुख धम्मेन	- दुःख हुने स्वभावले
फुट्ठस्स	- पीरिरहेकोलाई
आदेवो	- सुँकसुँक रुने
परिदेवो	- स्वर निकाली रुने
आदेवना	- सुँकसुँक रुने स्वभाव
परिवेदना	- स्वर निकाली रुने स्वभाव
आदेवितत्तं	- स्वर ननिकाली रुने स्वभाव
परिदेवितत्तं	- स्वर निकाली ठूलो स्वरले रुने स्वभाव
आवुसो	- हे आयुष्मानहरु
अयं	- यसलाई नै
परिदेवो	- परिदेव भनेर
वुच्चति	- भनिन्छ ।

भावार्थ-

हे आयुष्मानहरु ! पुरिदेव भनेको कस्तो भने हे आयुष्मानहरु ! जुन केही न केही आपद विपद भएकोलाई केही न केही दुःखको स्वभाव भएकोलाई सुँक सुँक रुने, हवाँ हवाँ रुने, सुँक सुँक चित्त दुखाउनु, हवाँ हवाँ रोएर चित्त दुखाउनु, स्वर निकाली रुनु, ठूलो स्वर निकाली रुने स्वभाव हुन्छ । आयुष्मानहरु ! यसलाई नै पुरिदेव भनिन्छ ।

पाली-

कतमाचावुसो दुक्खं यं खो आवुसो कायिकं दुक्खं
कायिकं असातं कायसम्फस्सजं दुक्खं असानं वेदयितं इदं
वुच्चतावुसो दुक्खं ।

Dhamma.Digital

शब्दार्थ-

- | | |
|--------|------------------|
| आवुसो | - हे आयुष्मानहरु |
| दुक्खं | - दुःख भनेको |
| कतमं | - कस्तो हो ? |
| आवुसो | - हे आयुष्मानहरु |

यं खो	- जुन
कायिकं	- शरीरमा हुने
दुक्खं	- दुःख
कायिकं	- शरीरमा हुने
असातं	- सहन गान्धो
कायसम्फस्सजं	- शरीरमा भएर आउने
दुक्खं	- दुःख
असातं	- सहन गान्धो
वेदयितं	- अनुभवगरी राख्नु पर्ने
आवुसो	- आयुष्मानहरु
इदं	- यसलाई नै
दुक्खं	- दुःख भनिन्छ

Dhamma.Digital

भावार्थ-

हे आयुष्मानहरु ! दुःख भवेको कस्तो हो ?
 आयुष्मानहरु ! शरीरमा हुने दुःख, शरीरमा हुने सहन
 गान्धो, शरीरमा अनुभव हुने दुःख, सहन गान्धो दुःख,
 अनुभव गरीराख्नु पर्ने आयुष्मानहरु ! यसलाई नै दुःख
 भनिन्छ ।

पाली-

कतमं चावुसो दोमनस्स ? यं खो आवुसो चेतसिकं
दुक्खं असातं मनोसम्फस्सजं दुक्खं असातं वेदयितं इदं
वुच्चतावुसो दोमनस्सं ।

शब्दार्थ-

आवुसो	- आयुष्मानहरू
दोमनस्स	- दोमनस्स भनेको
कतमं	- कस्तो हो ?
आवुसो	- आयुष्मानहरू
यं खो	- जुन
चेतसिकं	- मानसिक चित्तमा हुने
दुक्खं	- दुःख हो ।
असातं	- सहन गान्हो
मनोसम्फस्सजं	- मनभित्र भएर आउने
दुक्खं	- दुःख हो
असातं	- सहन गान्हो
वेदयितं	- अनुभव गरिराख्नु पर्ने दुःख
आवुसो	- हे आयुष्मानहरू
इदं	- यसलाई नै

- दोमनस्सं - दोमनस्स भनेर
 वुच्चति - भनिन्छ ।

भावार्थ-

हे आयुष्मानहरु ! दोमनस्स भनेको कस्तो भने हे आयुष्मानहरु ! जुन मानसिक चित्तमा हुने दुःख हो । सहन गान्हो मनमा भित्र भएर आउने दुःख, सहन गान्हो अनुभव गरिराख्नुपर्ने दुःख हो । हे आयुष्मानहरु ! यसलाई नै दोमनस्स भनेर भनिन्छ ।

पाली-

कतमाचावुसो उपायासो ? यो खो आवुसो अञ्जतरञ्जतरेन व्यसनेन समन्नागतस्स अञ्जतरञ्जतरेन दुक्ख धम्मेन फुटुस्स आयासो उपायासो आयासितत्तं उपायासितत्तं अयं वुच्चतावुसो उपायासो ।

शब्दार्थ-

- आवुसो - हे आयुष्मानहरु
 उपायासो - उपायास भनेको

कतमो	- कस्तो हो
आवुसो	- हे आयुष्मानहरु
यो खो	- जुन
अञ्जतरञ्जतरेन / अञ्जतर अञ्जतरेन	- केही न केही
व्यसनेन	- आपदविपदले
समन्नागतस्स	- पूर्ण भएर बसेको व्यक्तिलाई
अञ्जतरञ्जतरेन / अञ्जतर अञ्जतरेन	- केही न केही
दुक्ख धम्मेन	- दुःख स्वभाव
फुट्ठस्स	- भएको व्यक्तिलाई
आयासो	- मनमा दाह हुने
उपायासो	- मनमा ठूलो पीडा हुने
आयासितत्तं	- दाह हुने स्वभाव
उपायासितत्तं	- धेरै पीडा हुने स्वभाव
आवुसो	- हे आयुष्मानहरु
अयं	- यसलाई नै
उपायासो	- उपायास भनेर
वुच्चति	- भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! उपायास भनेको कस्तो भने हे आयुष्मानहरु ! जुन केही न केही आपदविपद युक्त भएर आउने बेला केही न केही दुःख स्वभाव पर्नेबेला मनमा दाह हुने, मनमा धेरै पीडा हुने, मनमा दाह हुने स्वभाव, मनमा धेरै पीडाहुने स्वभाव आयुष्मानहरु ! यसलाई नै उपायास भनिन्छ ।

पाली-

कतमो चावुसो अप्पियेहि सम्पयोगो दुक्खो ? इध यस्त ते होन्ति अनिट्ठा अकन्ता अमनापा रूपा सद्दा गन्धा रसा फोट्ठब्बा धम्मा । ये वा पनस्त ते होन्ति अनन्थकामा अहितकामा अपनासुककामा अयोगक्खेमकामा । यातोहि सद्ब्रिं सङ्गति समागमो समोधानं मिस्तिभावो । अयं वुच्चतावुसो अप्पियेहि सम्पयोगो दुक्खो ।

शब्दार्थ-

आवुसो - हे आयुष्मानहरु
अप्पियेहि सम्पयोगो दुक्खो - अप्पियेहि सम्पयोग दुक्खो
भनेको

कतमो	- कस्तो हो
आवुसो	- हे आयुष्मानहरु
इध	- यहाँ
यस्स	- जसको
ते	- उनीहरूलाई
अनिद्वा	- मन नपर्ने
अकन्ता	- मन पर्ने नभएको
अमनापा	- मनले नखाएको
रूपा	- रूप वा
सद्दा	- शब्द वा
गन्धा	- गन्ध वा
रसा	- रस वा
फोटूब्बा	- स्पर्श वा
धम्मा	- मन नपर्ने स्वभाव
येवा पनस्स	- जुन
होन्ति	- भइराखेको छ
अनत्थकामा	- आफुलाई विगार्ने इच्छा भएको
अहितकामा	- आफुलाई अहितगर्ने इच्छा भएको
अफासुककामा	- आफुलाई सुविधा नदिनेहरु
अयोगक्खेमकामा-	आफुलाई भलाकुशल नहुने कामगर्नेहरु

यातेहि सद्धीं	- तिनीहरुसंग
सङ्गति	- संगै पर्ने
समागमो	- भेट्ने
समोधानं	- आधार भरोसा लिने
मिस्सीभावो	- संगै मिलेर बस्नुपर्ने
आवुसो	- हे आयुष्मानहरु
अयं	- यसलाई नै
अप्पियेहि सम्पयोगो दुक्खो	- अप्रिय संयोग दुःख भनेर
वुच्चति	- भनिन्छ ।

भावार्थ-

हे आयुष्मानहरु ! अप्पियेहि सम्पयोग दुःख भनेको कस्तो हो ? हे आयुष्मानहरु ! यहाँ जसको उनीहरुलाई मनपर्दैन, मन पर्दैन, मनले खांदैन रूप, शब्द, गन्ध, रस, स्पर्श मन नपर्ने स्वभाव जुन भइराखेको छ आफुलाई विगार्ने इच्छाभएको, आफुलाई अहित गर्ने इच्छाभएको, आफुलाई सधै असुविधा गर्ने हरु, आफुलाई भलाकुशल नगर्ने हरु, तिनीहरुसंग संगैपर्ने, भेट्ने, तिनीहरुको भरोसा लिनु पर्ने, संगै बस्नुपर्ने नै आयुष्मानहरु ! यसलाई नै अप्पियेहि सम्पयोग दुःख भनेर भनिन्छ ।

पाली-

कतमो आवुसो पियेहि विष्पयोगो दुक्खो ? इधं यस्ते
ते होन्ति इट्ठ कन्ता मनापा रूपा सद्दा गन्धा रसा
फोट्ठब्बा धम्मा । ये वापनस्ते ते होन्ति अत्थकामा
हितकामा फासुककामा योगक्खेम कामा माता वा पिता
वा भाता वा भगिनी वा मित्रा वा अमच्चा वा जाति
सालोहिता वा या तेहि सद्धिं असङ्गति असमागमो असमोथानं
अमिस्सिभावो अयं वुच्चता वुसो पियेहि विष्पयोगो दुक्खो ।

शब्दार्थ-

आवुसो	- हे आयुष्मानहरु
पियेहि विष्पयोगो दुक्खो	- प्रिय विष्पयोगो दुःख भनेको
कतमो	- कस्तो हो ?
आवुसो	- हे आयुष्मानहरु
इधं	- यहाँ
ते-इपि यस्ते	- जसको
इट्ठा होन्ति	- मनपर्ने
कन्ता	- मनपर्नहरु
मनापा	- मन मिलेकाहरु

रूपा	- रूप
सद्दा	- शब्द
गन्धा	- गन्ध
रसा	- रस
फोटुब्बा	- स्पर्श
धम्मा	- मनपर्ने स्वभाव
येवापनस्स	- जुन
ते	- तिनीहरु
होन्ति	- भईरहेका छन् ।
अत्थकामा	- आफुलाई राम्रोहुने इच्छागर्नेहरु
हितकामा	- आफुलाई हितगर्ने इच्छाहुनेहरु
फासुककामा	- आफुलाई सुविधा गरिदिनेहरु
योगक्खेमकामा	- आफुलाई भलाकुशल गरिदिनेहरु
माता वा	- आमा वा
पिता वा	- बाबु वा
भाता वा	- दाजुभाइ वा
भणिनी वा	- दिदी बहिनी वा
मित्रा वा	- मित्रहरु वा
अमच्चा वा	- राम्रो सल्लाह दिनेहरु वा
जातिसालोहिता वा	- रगतको सम्बन्धहुनेहरु आफन्त वा

या	- तिनीहरु
तेहिसद्विं	- तिनीहरुसंग
असङ्गति	- संगै नपर्ने (भेटघाट नहुनु)
असमागमो	- नभेट्ने
असमोधानं	- आधार भरोसा नहुने
आवुसो	- हे आयुष्मानहरु
अयं	- यसलाई नै
पियेहि विष्पयोगो दुक्खो - मनपर्नेहरुसंग छुट्टिएर बस्नुपर्ने	दुःख भनेर
वुच्चति	- भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! प्रिय वियोग दुःख भनेको कस्तो भने हे आयुष्मानहरु ! यहाँ उनीहरु जसको मनपर्ने, मनपर्ने व्यक्तिहरुको रूप, शब्द, गत्थ, रस, स्पर्श मनपर्ने स्वभाव जुन तिनीहरु मनपर्ने भएको आफुलाई राम्रो होस् भनी इच्छा गर्नेहरु आफुलाई हितगर्ने इच्छा गर्नेहरु आफुलाई सुविधा गरिदिनेहरु आफुलाई भलाकुशल गरिदिनेहरु आमा वा बाबु वा दाजुभाइहरु वा दिदी बहिनीहरु वा मित्रहरु वा राम्रो सल्लाहिदिनेहरु वा रगतको

सम्बन्ध भएका आफन्तहरु वा तिनीहरूसंग संगै नपर्ने,
नभेट्ने, आधार भरोसा नहुने संगै मिलेर बस्न नपाइने हे
आयुष्मानहरु ! यसलाई नै मनपर्नेहरूसंग बस्न नपाउने
दुःख भनेर भनिन्छ ।

पाली-

कतमं चावुसो यम्पिच्छ न लभति तम्पिदुक्खं ?
जाति धम्मानं आवुसो सत्तानं एवं इच्छा उप्पज्जति अहो
वत मयं न जातिधम्मा अस्साम । न च वत नो जाति
आगच्छेय्याति । न खो पनेतं इच्छाय पतब्बं । इदम्पि
यम्पिच्छं न लभति तम्पि दुक्खं ।

शब्दार्थ-

आवुसो	- आयुष्मानहरु
यम्पिच्छं न लभति तम्पिदुक्खं	- यम्पिच्छं न लभति तम्पिदुक्खं भनेको
कतमं	- कस्तो हो
आवुसो	- हे आयुष्मानहरु
सत्तानं	- प्राणीहरूको
एवं	- यसरी

इच्छा	-	इच्छा
उप्पज्जति	-	उत्पन्न हुन्छ
अहोवत	-	निश्चितरूपले
मयं	-	हामीहरु
जातिधम्मा	-	जन्महुने स्वभाव
न अस्साम	-	नभएपनि हुन्छ
च वत	-	निश्चय रूपले
जाति	-	जन्महुने
नो	-	हामीलाई
नआगच्छेय्याति-	-	नआएपनि हुन्छ भनी
न खो पनेतं इच्छाय पतब्बं -	यो	इच्छापनि पूर्ण हुँदैन
इदम्पि	-	यो पनि
यम्पिच्छं	-	जुन इच्छा गरेको हो
न लभति	-	प्राप्त हुँदैन
तम्पि	-	यो पनि
दुःखं	-	दुःख हो

भावार्थ-

हे आयुष्मानहरु ! जुन इच्छा गरेको त्यो प्राप्त नहुनु पनि दुःख, यो कस्तो हो ? हे आयुष्मानहरु !!

सत्त्वप्राणीहरुको यस्तो इच्छा उत्पन्न हुन्छ, निश्चित रूपले हामीहरु जन्म हुनुपर्ने स्वभाव नभएपनि हुन्छ । निश्चय रूपले जन्महुने हामीलाई नआएपनि हुन्छ तर यो इच्छा पनि पूर्ण हुँदैन, यो पनि जुन इच्छा गरेको हो प्राप्त हुँदैन यो पनि दुःख हो ।

पाली-

जरा धम्मानं आवुसो सत्तानं एवं इच्छा उप्पज्जति ।
अहोवत मयं न जराधम्मा अस्साम । न च वत नो जरा आगच्छेय्याति । न खो पनेतं इच्छाय पतब्बं इदम्पि यम्पिच्छं न लभति तम्पिदुक्खं ।

शब्दार्थ-

- | | |
|-----------|---------------------|
| आवुसो | - आयुष्मानहरु |
| सत्तानं | - सत्त्वप्राणीहरुको |
| एवं इच्छा | - यस्तो इच्छा |
| उप्पज्जति | - उत्पन्न हुन्छ |
| अहोवत | - निश्चित रूपले |
| मयं | - हामीलाई |

जराधम्मा	- बुढाबुढी हुने स्वभाव
न अस्साम	- नभएपनि हुन्छ
च वत	- निश्चित रूपले
नो	- हामीलाई
जरा	- बुढाबुढी हुने अवस्था
नआगच्छेय्याति-	नआए पनि
न खो पनेतं इच्छाय पतब्बं -	यो इच्छापनि पूर्ण हुँदैन
इदम्पि	- यो पनि
यम्पिच्छं	- जुन इच्छा गरेको हो
न लभति	- प्राप्त हुँदैन
तम्पि	- यो पनि
दुक्खं	- दुःख हो

Dhamma.Digital

भावार्थ-

आयुष्मानहरु ! सत्त्वप्राणीहरूको यस्तो इच्छा उत्पन्न हुन्छ, निश्चय पनि हामीहरूलाई बुढाबुढी हुने स्वभाव नभए हुन्छ । निश्चय पनि हामीलाई बुढाबुढी हुने स्वभाव नआएपनि हुन्छ यो इच्छा पनि पूर्ण हुँदैन, यो पनि जुन इच्छा गरेको हो प्राप्त हुँदैन यो पनि दुःख हो ।

पाली-

व्याधि धम्मानं आवुसो सत्तानं एवं इच्छा उप्पज्जति ।
अहोवत मयं न व्याधि धम्मा अस्साम । न च वत नो
व्याधि आगच्छेय्याति । न खो पनेतं इच्छाय पतब्बं ।
इदमिप्य यम्पिच्छुं नलभति तम्पिदुक्खं ।

शब्दार्थ-

आवुसो	- आयुष्मानहरू
सत्तानं	- सत्त्वप्राणीहरूलाई
एवं इच्छा	- यस्तो इच्छा
उप्पज्जति	- उत्पन्न हुन्छ
अहोवत	- निश्चय पनि
मयं	- हामीलाई
व्याधिधम्मा	- रोगी हुने स्वभाव
न अस्साम	- नभए पनि हुन्छ
च वत	- निश्चय पनि
नो	- हामीलाई
व्याधि	- रोग हुने अवस्था
नआगच्छेय्याति-	नआए पनि हुन्छ भनी
न खो पनेतं इच्छाय पतब्बं -	यो इच्छा पनि पुरा हुँदैन

इदम्पि	- यो पनि
यम्पिच्छं	- जुन इच्छा गरेर
न लभति	- प्राप्त भएन
तम्पि	- यो पनि
दुक्खं	- दुःख हो

भावार्थ-

हे आयुष्मानहरु ! सत्त्वप्राणीहरुको यस्तो इच्छा हुन्छ, निश्चय पनि हामीलाई रोग हुने स्वभाव नभएपनि हुन्छ । निश्चय पनि हामीलाई रोग हुने स्वभाव नआए पनि हुन्छ भनी मनमा राखे पनि यो इच्छा पनि पुरा भएन यो पनि जुन इच्छा गरेको हो प्राप्त भएन यो पनि दुःख हो ।

Dhamma.Digital

पाली-

मरण धम्मानं आवुसो सत्तानं एवं इच्छा उप्पज्जति । अहोवत मयं न मरण धम्मा अस्साम । न च वत नो मरणं आगच्छेय्याति । न खो पनेतं इच्छाय पतब्बं इदम्पि यम्पिच्छं न लभति तम्पिदुक्खं ।

शब्दार्थ-

आवुसो	- आयुष्मानहरु
सत्तानं	- सत्त्वप्राणीहरुको
एवं इच्छा	- यस्तो इच्छा
उप्पज्ञति	- उत्पन्न हुन्छ
अहोवत	- निश्चय पनि
मयं	- हामीलाई
मरण धम्मा	- मृत्यु हुनुपर्ने स्वभाव
न अस्साम	- नभएपनि हुन्छ
च वत	- निश्चय पनि
नो	- हामीलाई
मरणं	- मृत्यु हुनुपर्ने
नआगच्छेय्याति	- नआएपनि हुन्छ भनी
न खो पनेतं इच्छाय पतब्बं - यो इच्छा पनि पुरा हुँदैन	
इदम्पि	- यो पनि
यम्पिच्छं	- जुन इच्छा गरेको
न लभति	- प्राप्त भएन
तम्पि	- यो पनि
दुःखं	- दुःख हो

भावार्थ-

हे आयुष्मानहरु ! सत्त्वप्राणीहरूको यस्तो इच्छा उत्पन्न हुन्छ, निश्चय पनि हामीलाई मृत्यु हुनुपर्ने स्वभाव नभएपनि हुन्छ । निश्चय पनि हामीलाई मृत्यु हुनुपर्ने स्वभाव नआए पनि हुन्छ भनी मनमा राखेपनि यो इच्छा पनि पुरा भएन, यो पनि जुन इच्छा गरेको हो त्यो पुरा नहुने पनि दुःख हो ।

पाली-

सोक परिदेव दुक्ख दोमनस्स पायास धम्मानं आवुसो
सत्तानं एवं इच्छा उप्पज्जति । अहोवत मयं न सोक
परिदेव दुक्ख दोमनस्सु पायास धम्मा अस्साम । न च
वत नो सोक परिदेव दुक्ख दोमनस्स पायास
आगच्छेष्युन्ति । न खो पनेतं इच्छाय पतब्बं इदम्पि
यम्पिच्छं न लभति तम्पिदुक्खं ।

शब्दार्थ-

- | | |
|-----------|----------------------|
| आवुसो | - आयुष्मानहरु |
| सत्तानं | - सत्त्वप्राणीहरूलाई |
| एवं इच्छा | - यस्तो इच्छा |

उप्पज्जति	- उत्पन्न हुन्छ
अहोवत	- निश्चय पनि
मयं	- हामीलाई
सोक	- शोक हुने
परिदेव	- धुरुधुरु रनुपर्ने
दुःख	- शरिरमा दुःख पीडा हुने
दोमनस्स	- मनमा दुःख पीडा हुने
उपायासा	- दाहहने स्वभाव
न अस्साम	- नभएपनि हुन्छ
च वत	- निश्चय पनि
नो	- हामीलाई
सोक परिदेव दुःख दोमनस्स पायास धम्मा	-

सोक परिदेव दुःख उपायास स्वभाव	
नआगच्छेष्याति	- नआएपनि हुन्छ भनी
न खो पनेतं इच्छाय पतब्बं - यो इच्छा पनि पुरा हुँदैन	
इदम्पि	- यो पनि
यम्पिच्छं	- जुन इच्छा गरेको
न लभति	- प्राप्त भएन
तम्पि	- यो पनि
दुःखं	- दुःख हो

भावार्थ-

हे आयुष्मानहरु ! सत्त्वप्राणीहरुको यस्तो इच्छा हुन्छ, निश्चय पनि हामीलाई सोक, परिदेव, दुःख दोमनस्स, उपायास स्वभाव नभए हुन्छ । निश्चय पनि हामीलाई सोक, परिदेव, दुःख दोमनस्स उपायास नआएपनि हुन्छ यो पनि जुन इच्छा गरेको हो प्राप्त हुदैन त्यसैले यो पनि दुःख हो ।

पाली-

कतमा चावुसो संखितेन पच्चुपादानक्खन्धा दुक्खा ।
सेष्यथीदं रूपुपादानक्खन्धो, वेदनुपादानक्खन्धो,
सञ्जुपादानक्खन्धो, संखारूपादानक्खन्धो,
विज्ञाणुपादानक्खन्धो । इमे वुच्चतावुसो संखितेन पच्चुपादानक्खन्धा दुक्खा । इदं वुच्चतावुसो दुक्खं अरियसच्चं ।

शब्दार्थ-

- | | |
|-------|------------------|
| आवुसो | - हे आयुष्मानहरु |
| कतमा | - कस्तोलाई |

पच्चुपादानक्खन्धापि	-	पञ्च उपादानस्कन्ध पनि
संखितेन	-	संक्षिप्तमा भन्यो भने
दुक्खा	-	दुःख हो
सेय्यथीदं	-	यो कसरी भने ?
रूपुपादानक्खन्धो	-	रूप उपादानस्कन्ध पनि
वेदनुपादानक्खन्धो	-	वेदना उपादानस्कन्धपनि
सञ्जुपादानक्खन्धो	-	सञ्ज्ञा उपादानस्कन्ध पनि
संखारुपादानक्खन्धो	-	संस्कार उपादानस्कन्ध पनि
विज्ञाणुपादानक्खन्धो	-	विज्ञाण उपादानस्कन्ध पनि
दुक्खा	-	दुःख हो
आवुसो	-	हे आयुष्मानहरु
इमे	-	यिनीहरुलाई नै
संखितेन	-	संक्षिप्तमा
पच्चुपादानक्खन्धा	-	पञ्च उपादानस्कन्ध
दुक्खा	-	दुःख भनी
वुच्चति	-	भनिन्छ
आवुसो	-	आयुष्मानहरु
इदं	-	यसलाई नै
दुक्खं अरियसच्चं	-	दुःख आर्यसत्य भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! कस्तोलाई संक्षिप्तमा पञ्च उपादानस्कन्ध दुःख भनिन्छ भने ? यो कसरी भने रूप उपादानस्कन्ध, वेदना उपादानस्कन्ध, सञ्ज्ञा उपादानस्कन्ध, संस्कार उपादानस्कन्ध, विज्ञान उपादानस्कन्ध धारण पनि दुःख हो । यसलाई नै संक्षिप्तमा पञ्च उपादानस्कन्ध धारण दुःख भनिन्छ आयुष्मानहरु ! यसलाई नै दुःख आर्यसत्य भनिन्छ ।

पाली-

कतमञ्चावुसो दुक्ख समुदयं अरियसच्चं ? यायं तण्हा पोनो भविका नन्दि राग सहगता तत्र तत्रा भिनन्दिनी सेष्यथीदं कामतण्हा, भवतण्हा, विभवतण्हा ति । इदं वुच्चतावुसो दुक्ख समुदयं अरियसच्चं ।

शब्दार्थ-

- | | |
|------------------------|-----------------------------------|
| आवुसो | - हे आयुष्मानहरु |
| कतमं | - कसलाई |
| दुक्ख समुदयं अरियसच्चं | - दुक्ख समुदय अरियसत्य भनिन्छ भने |

यायं	- जुन
तण्हा	- तृष्णालाई
पोनो भविका	- बढाउने
नन्दि राग सहिता	- आसक्तराग सहितको
तत्र तत्रा अभिनन्दनी	- त्यहाँ त्यहाँ नै टाँस्नपुग्ने
सेय्यथीदं	- कसरी भने
कामतण्हा	- पञ्चकाम तृष्णा
भवतण्हा	- जन्मलिने इच्छा
विभवतण्हा	- विभव तृष्णा मृत्युपछि आनन्द भयो भन्ने विचार
इदं	- यसलाई नै
आवुसो	- हे आयुष्मानहरु
दुख समुदयं	अरियसच्चं - दुख समुदय आर्यसत्य भनी
वुच्चति	- भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! कस्तोलाई दुख समुदय आर्यसत्य
भनिन्छ भने जुन तृष्णालाई बढाउने आसक्त राग सहितको
त्यहाँ त्यहाँ नै टाँस्न पुग्ने कसरी भने पञ्चकाम तृष्णा -

फेरि फेरि जन्म लिने इच्छा, भव तृष्णा - तृष्णा नास
नगरी मृत्युपछि आनन्द हुन्छ भन्ने, विभव तृष्णा -
यसलाई नै आयुष्मानहरु ! दुख समुदय आर्यसत्य भनेर
भनिन्छ ।

पाली-

कतमञ्चावुसो दुख निरोधं अरियसच्चं यो तस्सा
येव तण्हाय असेस विराग निरोधो चागो पटि निस्सगगो
मुक्ति अनालयो । इदं वुच्चतावुसो दुखनिरोधं
अरियसच्चं ।

शब्दार्थ-

आवुसो	- हे आयुष्मानहरु
कतम	- कस्तोलाई
दुख निरोधं अरियसच्चं -	दुखनिरोध आर्यसत्य भनिन्छ
यो तस्सा येव तण्हाय -	त्यही तृष्णालाई
असेस विराग निरोधो -	रागलाई बाँकि नहुने गरी
	निरोधगरी
चागो	- त्याग गर्ने
पटि निस्सगगो -	नटाँस्ने

मुक्ति	- मुक्तहुने
अनालयो	- आसक्त नहुने
आवुसो	- हे आयुष्मानहरु
इदं	- यसलाई नै
दुक्खनिरोधं अरियसच्चं - दुक्खनिरोध आर्यसत्य भनेर वुच्चति	- भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! कस्तोलाई दुक्खनिरोध आर्यसत्य भनिन्छ भने ? त्यही तृष्णा रागलाई बाँकि नहुने गरी निरोधगरी त्यागगरी तटाँस्ने गरी मुक्तिभई आसक्त नभई हे आयुष्मानहरु ! यसलाई नै दुक्ख निरोध आर्यसत्य भनेर भनिन्छ ।

पाली-

कतमञ्चावुसो दुक्ख निरोध गामिनी पटिपदा अरियसच्चं ? अयमेव अरियो अट्ठङ्गिको मग्गो । सेष्यथीदं सम्मादिहि, सम्मासङ्कप्पो, सम्मावाचा, सम्माकम्मन्तो, सम्मा आजीवो, सम्मा वायामो, सम्मासति, सम्मा समाधि ।

शब्दार्थ-

आवुसो	- हे आयुष्मानहरु
कतमं	- कस्तोलाई
दुख निरोध गामिनी पटिपदा अरियसच्चं- दुख निरोध	गामिनी पटिपदा आर्यसत्य भनिन्छ भने
अयमेव / अयं एव	- यसलाई नै
अरियो	- शुद्ध भएको उत्तम भएको
अट्ठङ्किको	- आठ अङ्गले पूर्णभएको
मग्गो	- मार्ग हो
सेष्यथीदं	- यो कसरी भने
सम्मादिट्ठ	- सम्यक दृष्टि
सम्मासङ्क्लिप्पो	- सम्यक संकल्प
सम्मावाचा	- सम्यक वचन
सम्माकमन्तो	- सम्यक कर्त्ता
सम्मा आजीवो	- सम्यक आजीवन
सम्मा वायामो	- सम्यक वीर्य
सम्मासति	- सम्यक स्मृति
सम्मा समाधि	- सम्यक समाधि

भावार्थ-

हे आयुष्मानहरु ! कस्तोलाई दुख निरोध गामिनी पटिपदा आर्यसत्य भनिन्छ भने यसलाई तै शुद्धभएको उत्तम भएको आठवटा अङ्गले पूर्णभएको मार्ग भनिन्छ । यो कसरी भने सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्स, सम्यक आजीविका, सम्यक वीर्य, सम्यक स्मृति, सम्यक समाधि हो ।

पाली-

कतमाचावुसो सम्मादिट्ठ यंखो आवुसो दुखे जाणं दुख समुदये जाणं दुख निरोधे जाणं दुख निरोध गामिनीया पटिपदाय जाणं अयं वुच्चतावुसो सम्मादिट्ठ ।

Dhamma.Digital

शब्दार्थ-

- | | |
|------------|---------------------------|
| आवुसो | - हे आयुष्मानहरु |
| कतमं | - कस्तोलाई |
| सम्मादिट्ठ | - सम्यक दृष्टि भनिन्छ भने |
| यंखो | - जुन |
| आवुसो | - आयुष्मानहरु |

कुखे	- दुःख सत्यलाई
जाणा	- ज्ञानबाट दुःख हो भनी देख्ने
दुःख समुदये	- दुःखको कारणलाई
जाणा	- ज्ञानले देख्ने
दुःख निरोधे	- दुःखबाट अलग भएकोलाई
जाणा	- ज्ञानले देख्ने
दुःख निरोध गामिनीया पटिपदाय	- दुःख नासगर्ने
	आचरणलाई
जाणा	- ज्ञानले देख्ने
आवुसो	- हे आयुष्मानहरु
अयं	- यसलाई नै
सम्मादित्थि	- सम्यक दृष्टि भनेक
वुच्चति	- भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! जुन दुःख सत्यलाई ज्ञानले देख्ने, दुःखको कारणलाई ज्ञानले देख्ने, दुःखबाट अलग भएकोलाई ज्ञानले देख्ने हो । हे आयुष्मानहरु ! यसलाई नै सम्यकदृष्टि भनिन्छ ।

पाली-

कतमो चावुसो सम्मा सङ्कर्प्पो ? नेकखम सङ्कर्प्पो
अव्यापाद सङ्कर्प्पो अविहिंसा सङ्कर्प्पो । अयं वुच्चतावुसो
सम्मा सङ्कर्प्पो ।

शब्दार्थ-

- | | |
|---------------------|--|
| आवुसो | - हे आयुष्मानहरु |
| कतमो | - कस्तोलाई |
| सम्मा सङ्कर्प्पो | - <u>सम्यक संकल्प भनिन्छ</u> |
| नेकखम सङ्कर्प्पो | - पञ्चकाम गुणदोषबाट अलग हुने
संकल्प |
| अव्यापाद सङ्कर्प्पो | - क्रोध द्वेषबाट अलग हुने संकल्प |
| अविहिंसा सङ्कर्प्पो | - हिंसा नगर्ने संकल्प |
| आवुसो | - हे आयुष्मानहरु |
| अयं | - यसलाई नै |
| सम्मा सङ्कर्प्पो | - <u>सम्यक संकल्प भनेर</u> |
| वुच्चति | - भनिन्छ |

भावार्थ-

हे आयुष्मानहरु ! कस्तोलाई सम्यक संकल्प भनिन्छ भने पञ्चकाम गुणदोषबाट अलग हुने संकल्प, क्रोध द्वेषबाट अलग हुने संकल्प, हिंसा नगर्ने संकल्प, हे आयुष्मानहरु ! यसलाई नै सम्यक संकल्प भनेर भनिन्छ ।

पाली-

कतमा चावुसो सम्मावाचा ? मुसावादा वेरमणी, पिसुणवाचा वेरमणी, फरुसवाचा वेरमणी, सम्फप्पलापा वेरमणी । अयं वुच्चतावुसो सम्मावाचा ।

शब्दार्थ-

आवुसो	- आयुष्मानहरु
कतमा	- कस्तोलाई
सम्मावाचा	- सम्यक वचन भनिन्छ भने
मुसावादा वेरमणी	- झुठो बोल्न छोड्ने
पिसुणवाचा वेरमणी	- चुकलि कुरा बोल्न छोड्ने
फरुसवाचा वेरमणी	- कडा वचन बोल्न छोड्ने
सम्फप्पलापा वेरमणी	- विना कामको कुरा गर्न छोड्ने

अयं	- यसलाई नै
आवुसो	- हे आयुष्मानहरु
सम्मावाचा	- सम्यक् वचन भनेर
वुच्चति	- भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! कस्तोलाई सम्मावाचा सम्यक् वचन भनिन्छ भने झुठो बोल्न छोडूने, चुकलि कुरा बोल्न छोडूने, कडा वचन बोल्न छोडूने, विना कामको कुरा गर्न छोडूने, यसलाई नै हे आयुष्मानहरु ! सम्यक् वचन भनिन्छ ।

पाली-

कतमो चावुसो सम्मा कम्मन्तो ? पाणातिपाता वेरमणी, अदिन्नादाना वेरमणी, कामेसुमिच्छाचारा वेरमणी अयं वुच्चतावुसो सम्माकम्मन्तो ।

शब्दार्थ-

आवुसो	- हे आयुष्मानहरु
कतमो	- कस्तोलाई

सम्मा कम्मन्तो	- सम्यक कर्म भनिन्छ भने
पाणातिपाता वेरमणी	- प्राणीहिंसाबाट अलग हनु
अदिनादाना वेरमणी	- चोरी गर्नेबाट अलग हनु
कामेसुमिच्छाचारा वेरमणी	- काम मिथ्याचारबाट अलग हनु
आवुसो	- आयुष्मानहरु
अयं	- यसलाई नै
सम्माकम्मन्तो	- सम्यक कर्मान्ति भनेर
वुच्चति	- भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! कस्तोलाई सम्यक कर्मान्ति भनिन्छ भने प्राणीहिंसाबाट अलग हनु, चोरीगर्नेबाट अलग हनु, काममिथ्याचारबाट अलग हनु, हे आयुष्मानहरु ! यसलाई नैं सम्यक कर्मान्ति भनेर भनिन्छ ।

पाली-

कतमो चावुसो सम्मा आजिवो ? इधावुसो अरियसावको मिच्छा आजीवं पहाय सम्मा आजीवेन जीविकं कप्पोति । अयं वुच्चतावुसो सम्मा आजीवो ।

शब्दार्थ-

- आवुसो - हे आयुष्मानहरु
- कतमो - कस्तोलाई
- सम्मा आजिवो - सम्यक आजीव भनिन्छ भने
- इध - यहाँ
- अरियसावको - आर्य श्रावकहरूले
- मिच्छा आजीवं - मिथ्या आजीविकलाई
- पहाय - छोडेर
- सम्मा आजीवेन - सम्यक आजीविकबाट
- जीविकं - जीवन यापन गर्ने
- कप्पोति - गर्छ
- आवुसो - हे आयुष्मानहरु
- अयं - यसलाई नै
- सम्मा आजीवो - सम्यक जीवन यापन गर्ने भनेर
- वुच्चति - भनिन्छ ।

भावार्थ-

हे आयुष्मानहरु ! कस्तोलाई सम्यक आजीव भनिन्छ भने हे आयुष्मानहरु ! यहाँ आर्य श्रावकहरूले मिथ्या आजीविकलाई छोडेर सम्यक आजीविकबाट जीवन यापन

गर्त् । हे आयुष्मानहरू ! यसलाई नै सम्यक् आजीविका
गर्ने भनिन्छ ।

पाली-

कतमो चावुसो सम्मावायामो इधावुसो भिक्खु
अनुप्पन्नानं पापकानं अकुशलानं धम्मानं अनुप्पादाय छन्दं
जनेति वायमति विरियं आरभति चित्तं पगण्हाति
पदहति । उप्पन्नानं पापकानं अकुशलानं धम्मानं पहानाय
छन्दं जनेति वायमति विरियं आरभति चित्तं पगण्हाति
पदहति । अनुप्पन्नानं कुशलानं धम्मानं उप्पादाय छन्दं
जनेति वायमति विरियं आरभति चित्तं पगण्हाति
पदहति । उप्पन्नानं कुशलानं धम्मानं ठितिया अ समोसाय
भिय्यो भावाय वेपुल्लाय भावनाय पारिपुरिया छन्दं जनेति
वायमति विरियं आरभति चित्तं पगण्हाति पदहति ।
अयं वुच्चतावुसो सम्मा वायामो ।

शब्दार्थ-

आवुसो

- हे आयुष्मानहरू

कतमो

- कस्तोलाई

सम्मावायामो

- सम्यक्बीर्यं भनेर भनिन्छ भने

- आवुसो - हे आयुष्मानहरु
 इध - यहाँ
 भिक्खु - भिक्षुहरुले वा संसार भयदेखि
 उराएकाहरुले
 अनुप्पन्नानं - उत्पन्न भईसकेको
 पापकानं अकुशलानं धम्मानं - पाप अकुशल

स्वभावलाई

- अनुप्पादाय / नउपादाय - उत्पन्न नै हुन नदिनको लागी
 छन्दं जनेति - इच्छा उत्पन्न गर्छ
 वायमति - मेहनत गर्छ
 विरियं आरभति - वीर्य उत्साह निकाल्छ
 चित्तं पगणहाति - आप्त्वा चित्तलाई बेस्सरी
 समातेर राख्छ

Dhamma.digital

- पदहति - मेहनत गर्छ, अगाडि बढ्छ
 उप्पन्नानं - उत्पन्न भईसकेको
 पापकानं अकुशलानं धम्मानं - पापलाई
 अकुशल स्वभावलाई

- पहानाय - छोड्नका निम्ति
 छन्दं जनेति - इच्छा उत्पन्न गर्छ

वायमति	- मेहनत गर्छ
विरियं आरभति	- वीर्य उत्साह निकाल्छ
चित्तं पगगणहाति	- आपूर्णो चित्तलाई बेस्सरी समातेर राख्छ
पदहति	- मेहनत गर्छ, अगाडि बद्ध
अनुप्पन्नानं	- उत्पन्न भईसकेको
कुशलानं धम्मानं	- कुशल स्वभावलाई
उप्पादाय	- उत्पन्न गर्नको निम्ति
छन्दं जनेति	- इच्छा उत्पन्न गर्छ
वायमति	- मेहनत गर्छ
विरियं आरभति	- वीर्य उत्साह निकाल्छ
चित्तं पगगणहाति	- आपूर्णो चित्तलाई बेस्सरी समातेर राख्छ
पदहति	- मेहनत गर्छ, अगाडि बद्ध
उप्पन्नानं	- उत्पन्न भईसकेको
कुशलानं धम्मानं	- कुशल स्वभावलाई
ठितिया	- स्थीर गर्नको लागि
असमोसाय	- नविर्सनको लागि
भिय्यो भावाय	- अभ भन बढाउनको लागि

वेपुल्लाय	- ठूलो बनाउनको लागि, फिजाउनको लागि
भावनाय	- बढाएर लैजानको लागि
पारिपूरिया	- परिपूर्ण बनाउनको लागि
छन्दं जनेति	- इच्छा उत्पन्न गर्छ
वायमति	- मेहनत गर्छ
विरियं आरभति	- वीर्य उत्साह निकाल्छ
चित्तं पगण्हाति	- आप्त्वा चित्तलाई बेस्सरी समातेर राख्छ
पदहति	- मेहनत गर्छ, अगाडी बदछ
आवुसो	- हे आयुष्मानहरु
अयं	- यसलाई नै
सम्मा वायामो	- सम्यक वीर्य भनिन्छ.

भावार्थ-

हे आयुष्मानहरु ! के लाई सम्यक व्यायाम वीर्य भनिन्छ भने हे आयुष्मानहरु ! यहाँ भिक्षुहरूले वा संसार भयदेखि डराएर आएकाहरूले उत्पन्न भईनसकेको पाप अकुशल स्वभावलाई उत्पन्न नै हुननदिनको लागि इच्छा

गर्ने, मेहनत गर्ने, वीर्य उत्साह निकाल्ने, आफ्नो चित्तलाई बेस्सरी समातेर राख्ने, मेहनत गर्ने उत्पन्न भईसकेको पाप अकुशल स्वभावलाई छोडूनको निम्ति इच्छा उत्पन्न गर्ने, मेहनत गर्ने, वीर्य उत्साह निकाल्ने, आफ्नो चित्तलाई बेस्सरी समातेर राख्ने, मेहनत गर्ने, उत्पन्न भई नसकेको कुशल स्वभावलाई उत्पन्न गर्नको निम्ति इच्छा उत्पन्न गर्छ, मेहनत गर्छ, वीर्य उत्साह निकाल्छ, आफ्नो चित्तलाई बेस्सरी समाती मेहनत गर्छ । उत्पन्न भईसकेको कुशल स्वभावलाई स्थीर गर्नको लागि, सम्झिराख्नको लागि, अभ भन बढाउन सक्नको लागि, ठूलो हुनेगरी फिजाउनको लागि, बढाएर लानको लागि, परिपूर्ण गर्नको लागि, इच्छा उत्पन्न गर्छ, मेहनत गर्छ, वीर्य उत्साह निकाल्छ, आफ्नो चित्तलाई बेस्सरी समातेर राख्न मेहनत गर्छ । हे आयुष्मानहरु ! यसलाई नै सम्यक वीर्य भनिन्छ ।

पाली-

कतमा चावुसो सम्मासति ? इधावुसो भिक्खु काये कायानुपस्सी विहरति आतापि सम्पजानो सतिमा विनेय्य लोके अभिज्ञा दोमनस्सं वेदनासु वेदनानुपस्सी विहरति

आतापि सम्पजानो सतिमा विनेय्य लोके अभिज्ञा
दोमनस्सं । चित्तेसु चित्तानुपस्सी विहरति आतापि
सम्पजानो सतिमा विनेय्य लोके अभिज्ञा दोमनस्सं ।
धर्मे धर्मानुपस्सी विहरति आतापि सम्पजानो सतिमा
विनेय्य लोके अभिज्ञा दोमनस्सं अयं वुच्चतावुसो
सम्मासति ।

शब्दार्थ-

आवुसो	- हे आयुष्मानहरु
कतमो	- के लाई
सम्मासति	- सम्यकस्मृति भनिन्छ भने
आवुसो	- हे आयुष्मानहरु
इध	- यहाँ
भिक्खु	- भिक्षुले
काये	- यो आफ्नो शरिरमा
कायानुपस्सी	- शरिरको स्वभाव राम्ररी देखेर
विहरति	- राख्छ
आतापि	- क्लेशलाई हटाएर
सम्पजानो	- आफ्नो शरिरमा राम्ररी होश राख्बी

सतिमा	- स्मृतियुक्त भई
लोके	- यो लोकमा
अभिज्ञा दोमनस्स	- अविद्या दोमनस्यलाई
विनेय्य	- हटाएर बस्छ
वेदनासु	- वेदनामा
वेदनानु पस्सी	- आफ्नो शरिरमा भएको वेदनाको स्वभाव राम्ररी हेरेर
विहरति	- बस्छ
आतापि	- क्लेशलाई हटाएर
सम्पजानो	- आफ्नो शरिरमा भएको वेदनालाई राम्ररी होश राखी
सतिमा	- स्मृतियुक्त भई
लोके	- यो लोकमा
अभिज्ञा दोमनस्सं	- अविद्या दोमनस्यलाई
विनेय्य	- हटाई राख्छ
चित्ते	- चित्तमा
चित्तानुपस्सी	- आफ्नो चित्तलाई राम्ररी हेरेर
विहरति	- बस्छ

आतापि	- क्लेशलाई हटाएर
सम्पजानो	- आफ्नो चित्तलाई स्मृतिले राम्ररी हेरेर
सतिमा	- स्मृतियुक्त भई
लोके	- यो लोकमा
अभिज्ञा दोमनस्स	- अविद्या दोमनस्यलाई
विनेय्य	- हटाएर राख्छ
धम्मे	- कुशल अकुशल स्वभावलाई
धम्मानुपस्ती	- कुशल अकुशल स्वभावलाई राम्ररी देख्छ
विहरति	- बस्छ
आतापि	- क्लेशलाई हटाएर
सम्पजानो	- आफुसंग भएको कुशल अकुशल स्वभावलाई राम्ररी हेरेर
सतिमा	- स्मृतियुक्त भई
लोके	- यो लोकमा
अभिज्ञा दोमनस्स	- अविद्या दोमनस्यलाई
विनेय्य	- हटाएर राख्छ

- | | |
|----------|------------------------|
| आवुसो | - हे आयुष्मानहरु |
| अयं | - यसलाई नै |
| सम्मासति | - सम्यक् स्मृति भनिन्छ |

भावार्थ-

हे आयुष्मानहरु ! के लाई सम्यक् स्मृति भनिन्छ भने हे आयुष्मानहरु ! यहाँ भिक्षुले यो आफ्नो शरीरमा शरिरको स्वभावलाई राम्ररी हेरेर बस्छ । क्लेशलाई हटाएर आफ्नो शरिरमा राम्ररी होश राखी, स्मृतियुक्त भई यो लोकमा अविद्या दोमनस्यलाई हटाएर राख्छ । वेदना आफ्नो शरिरमा भएको वेदना स्वभावलाई राम्ररी होश राख्छ । क्लेशलाई हटाएर आफ्नो शरिरमा भएको वेदनालाई राम्ररी हेरेर स्मृतियुक्त भई यो लोकमा अविद्या दोमनस्यलाई हटाएर राख्छ । चित्तमा आफ्नो चित्तको स्वभावलाई राम्ररी हेरेर बस्छ । क्लेशलाई हटाएर आफ्नो चित्तलाई स्मृतिले राम्ररी हेरेर स्मृतियुक्त भई यो लोकमा अविद्या दोमनस्यलाई हटाएर राख्छ । कुशल अकुशल स्वभाव मनमा आएकोलाई राम्ररी थाहा पाईराख्छ । क्लेशलाई

हटाएर आफुसंग भएको कुशल अकुशल स्वभावलाई
राम्ररी देखेर स्मृतियुक्त भई यो लोकमा अविद्या
दोमनस्यलाई हटाएर राख्छ । हे आयुष्मानहरु ! यसलाई
नै सम्यक स्मृति भनिन्छ ।

पाली-

कतमो चावुसो सम्मासमाधि ? इधवुसो भिक्खु
विविच्चेव कामेहि विविच्च अकुसलेहि धम्मेहि सवितकं
सविचारं विवेकजं पीतिसुखं पठमज्ज्ञानं उपसम्पज्ज
विहरति । वितक्क विचारानं वुपसमा अज्भतं सम्पसादनं
चेतसो एकोदिभावं अविचारं समाधिजं पीतिसुखं
दुतियज्ज्ञानं उपसम्पज्ज विहरति । पीति याच विरागा
उपेक्खको च विहरति । सतो च सम्पजानो सुखं च
कायेन पटि संवेदेति यं तं अरिया आचिक्खन्ति उपेक्खको
सतिमा सुख विहारीति ततियज्ज्ञानं उपसम्पज्ज विहरति ।
सुखस्स च पहाना दुक्खस्स च पहाना पुब्बेव सोमनस्स
दोमनस्सानं अन्त्यंगमा अदुक्खं असुखं उपेक्खासति परिसुद्धिं
चतुर्थज्ज्ञानं उपसम्पज्ज विहरति । अयं वुच्चतावुसो
सम्मा समाधि । इदं वुच्चतावुसो दुक्ख निरोधगामिनी
पटिपदा अरियसच्चं ।

शब्दार्थ-

आवुसो	- हे आयुष्मानहरु
कतमो	- के लाई
सम्मासमाधि	- सम्यक् समाधि भनिन्छ भने
आवुसो	- हे आयुष्मानहरु
इधं	- यहाँ
भिक्खु	- भिक्षुले

विविच्चेव कामेहि - कामतृष्णाबाट अलगभई

विविच्च अकुसलेहि धम्मेहि - अकुशल स्वभावबाट
अलगभई

सवितकं सविचारं - वितर्क विचार सहितको

विवेकजं - कामतृष्णाबाट अलगभएको

पीतिसुखं - प्रीतिसुख सहितको

पठमज्ञानं - प्रथम ध्यानले

उपसम्पद्ज - पूर्णगरी

विहरति - बस्तु

वितर्क विचारानं - वितर्क विचारले

वुपसा - अलग भईसकेपछि

अज्ञभतं सम्पसादं - भित्रको प्रज्ञाज्ञानलाई

चेतसो	- चित्तले
एकोदिभावं	- एउटै आरम्मणमा एकाग्र गरी
अवितकं अविचारं	- वितर्क विचार समेत नभईसकेको
समाधिजं	- एकाग्र मात्र हुने
प्रीतिसुखं	- प्रीतिसुख मात्र भएको
दुतियज्ञभानं	- <u>दुतिय</u> ध्यानलाई
उपसम्पद्ज्ञ	- पूर्णगरी
विहरति	- राख्छ
प्रीतियाच	- प्रीतिसुखबाट पनि
विरागा	- अलगभई
उपेक्षको	- <u>उपेक्षा</u> मात्र भई
विहरति	- राख्छ
सतो च	- <u>स्मृति</u> पूर्णभई
सम्पज्जानो	- प्रज्ञाले पूर्णभएको
सुखं च	- सुखलाई पनि
कायेन	- शरिरले
पटि संवेदेति	- अनुभव गरिराख्छ
यं तं	- जुन
अरिया	- आर्यजनहरूले
आचिक्खन्ति	- प्रशंसा गरेर भनिराख्छ

उपेक्खको	-	उपेक्षाले पूर्णभई
सतिमा	-	स्मृतिले पूर्णभई
सुख विहारिति -	सुखपूर्वक बसिराख्ने	
ततियज्ञभानं	-	<u>तृतीय</u> ध्यानमा
उपसम्पज्ज	-	परिपूर्णगरी
विहरति	-	राख्छ
सुखस्स च	-	सुखलाई पनि
पहाना	-	छोडिसकेपछि
दुक्खस्स च	-	दुःखलाई पनि
पहाना	-	छोडिसकेपछि
पुब्बेव	-	पहिला नै
सोमनस्स दोमनस्सानं -		सोमनस्स दोमनस्सलाई
अत्थंगमा	-	नाघेर, छोडेर
अदुक्खं	-	दुःख नभएको
असुखं	-	सुख पनि नभएको
उपेक्खासति परिसुद्धिं -		उपेक्षा स्मृतिले परिशुद्ध परिपूर्णभएको
चतुर्थज्ञभानं	-	<u>चतुर्थ</u> ध्यानलाई
उपसम्पज्ज	-	परिपूर्णगरी
विहरति	-	राख्छ
आवुसो	-	हे आयुष्मानहरु

अयं	- यसलाई नै
सम्मा समाधि	- <u>सम्यक् समाधि</u> भनिन्छ
आवुसो	- हे आयुष्मानहरु
इदं	- यसलाई नै
दुःख निरोधगामिनी पटिपदा	- दुःखको अन्तभएर जाने-
अरियसच्चं	- आर्यसत्य ज्ञान भनी
वुच्चति	- भनिन्छ

भावार्थ-

हे आयुष्मानहरु ! के लाई सम्यक् समाधि भनिन्छ भने ? हे आयुष्मानहरु ! यहाँ भिक्षुले कामतृष्णाबाट अलगभई अकुशल स्वभावबाट अलगभई वितर्क विचार सहितको कामतृष्णाबाट अलगभएको प्रीतिसुख सहितको प्रथम ध्यानले पूर्णभई बस्छ । वितर्क विचारले अलग भईसकेपछि भित्रको प्रज्ञाज्ञानलाई चित्तमा एउटा पनि आरमणमा एकाग्रतगरी वितर्क विचार पनि नभईसकेको एकाग्र मात्र हुने प्रीतिसुख सहितको दुतिय ध्यानले पूर्णगरी राख्छ । प्रीतिसुखलाई पनि अलगगरी उपेक्षामात्र भई बस्छ । स्मृतिले पूर्णभई प्रज्ञाज्ञानले पूर्णभई सुखलाई शरिरले अनुभव गरिराख्छ । जुन आर्यजनहरूले प्रशंसा गरेर भनिराख्नुहुन्छ उपेक्षाले

पूर्णभएको स्मृतिले पूर्णभएको सुखपूर्वक बसिराख्ने तृतीय ध्यानले परिपूर्णभई बस्छ । सुखलाई पनि छोडेर दुःखलाई पनि छोडिसकेपछि पहिला नै सोमनस्स दोमनस्सलाई नाघेर छोडिसकेपछि दुःख पनि नभएको सुख पनि नभएको उपेक्षा स्मृतिले परिसुद्ध भएको चतुर्थ ध्यानले परिपूर्ण भई बस्छ । हे आयुष्मानहरु ! यसलाई नै सम्यक समाधि भनिन्छ । हे आयुष्मानहरु ! यसलाई नै दुःखको अन्त भएर जाने आर्यसत्य ज्ञान भनिन्छ ।

पाली-

तथागतेन आवुसो अरहता सम्मासम्बुद्धेन वाराणसियं
 इसिपतने मिगदाये अनुत्तरं धम्मचक्रं पवतितं अप्पटिवत्तियं
 समणेन वा ब्राह्मणेन वा देवेन वा मारेन वा ब्रह्मुना वा
 केनचि वा लोकस्मिं । यदिदं इमेसं चतुन्नं अरियसच्चानं
 आचिक्खना देसना पञ्जपना पठुपना विवरणा विभजना
 उत्तानि कम्मन्ति । इदमवोचायस्मा सारिपुत्तो अत्तमना
 ते भिक्खु आयस्मतो सारिपुत्तस्स आसितं अभिनन्दन्ति ।

शब्दार्थ-

- | | |
|-------|----------------------|
| आवुसो | - हे आयुष्मानहरु |
| अरहता | - अरहन्त हुनुभईसकेको |

सम्मासम्बुद्धेन	- सम्पूर्ण धर्मलाई बुद्धिसक्तु भएका बुद्ध
वाराणसियं	- बनारस नगरमा
इसिपतने	- ऋषिपतन नाम भएको
मिगदाये	- मृगदावनमा
समणेन वा	- कोही श्रमणहरूले वा
ब्राह्मणेन वा	- कोही ब्राह्मणहरूले वा
देवेन वा	- कोही देवताहरूले वा
मारेन वा	- कोही मारगणहरूले वा
ब्रह्मुना वा	- कोही ब्रह्माहरूले वा
लोकस्मि	- यो लोकमा
केनचि वा	- कसैले पनि
अप्पटिवत्तियं	- कोही व्यक्तिले पनि भन्न नसकिने
अनुत्तरं	- जोडा नभएको समान नभएको
धर्मचक्रकं	- धर्मचक्र सुत्र
तथागतेनं	- तथागत सम्यक सम्बुद्धले
पवत्तितं	- प्रवचनगारी भन्नुभयो
यदिदं/यंइदं	- जुन यो
चतुनं	- चारवटा
अरियसच्चानं	- आर्यसत्यलाई
आचिक्खना	- भन्ने, व्याख्या गर्ने

देसना	- देसना गर्ने
पञ्जपना	- प्रज्ञापन गर्ने
पट्ठपना	- विशेषरूपले स्पष्ट गर्ने
विवरणा	- उघारेर देखाउने
विभजना	- अलग अलग पारी छुट्याएर देखाउने
उत्तानि कम्मं	- स्पष्टगरी देखाउने
आयस्मा सारिपुत्तो	- <u>आयुष्मान् सारिपुत्रले</u>
इदं	- यो कुरा
अवोच	- भन्नुभयो
अत्तमना	- खुशी भएका
ते भिक्खु	- ती भिक्षुहरूले
आयस्मतो सारिपुत्तस्स	- आयुष्मान् सारिपुत्र स्थवीरले
भासितं	- भन्नुभएको कुराहरूलाई
अभिनन्दन्ति	- अभिनन्दन गन्यो

भावार्थ-

हे आयुष्मानहरु ! अरहन्त भईसकनुभएका सम्पूर्ण धर्मलाई आफु स्वयं बुझिसकनुभएका भगवान बुद्ध बनारस नगरमा ऋषिपतन नाम भएको मृगदावनमा रहनुभएको बेला कोही श्रमणहरूले पनि, कोही ब्राह्मणहरूले पनि,

कोही देवताहरूले पनि, कोही मारगणहरूले पनि,
कोहीब्रह्माहरूले पनि, यो लोकमा कसैले पनि कोही
व्यक्तिहरूले पनि भन्न नसकिने जोडा नभएको समान
नभएको धर्मचक्र सुत्रलाई तथागत सम्यक सम्बुद्धले प्रवचन
गरी भन्नुभयो । चारवटा आर्यसत्य ज्ञानलाई व्याख्या
गर्ने, देसना गर्ने, प्रज्ञापन गर्ने, विशेषरूपले स्पष्ट गर्ने,
उघारेर देखाउने, अलग अलग पारी छुट्याएर देखाउने,
प्रष्ट हुनेगरी बताउनुभयो । आयुष्मान सारिपुत्रले
भन्नुभएको यो कुरा सुनेर खुशीभएका ती भिक्षुहरूले
आयुष्मान सारिपुत्र स्थवीरले भन्नुभएको कुरालाई
अभिनन्दन गरी स्वीकार गन्यो ।

सच्च विभङ्ग सुत्तं निर्दितं
सत्य विभाजन सुत्र
समाप्त ।



धर्मकीर्ति प्रकाशन

(नेपाल भाषामा)

१.	महासंतिपान सूत्र	३९.	बुद्धया अर्थ नीति
२.	बुद्धया क्षितिग्रु विपाक	४०.	अभिधर्म नारद
३.	अभिधर्म भाग-१	४१.	उखानया बाख्यं पुचः
४.	ऋषि प्रतिहार्य	४२.	पालीभाषा अवतरण भाग-१
५.	वासेथिरी	४३.	न्हापायाम्ह गुरु सु ? (डि.सं.)
६.	यःम्ह म्ह्याय	४४.	पालि प्रवेश भाग-१
७.	पञ्चवनीवरण	४५.	पालि प्रवेश भाग-२
८.	भावना	४६.	चमत्कार
९.	एकताया ताःचा	४७.	बाख्यं भाग-४
१०.	प्रेमं छु ज्वी	४८.	राहुलयात उपदेश
११.	त्रिरत्न गुण स्मरण	४९.	अभिधर्म (चित्तकाण्ड छाया संक्षिप्त परिचय)
१२.	बुद्धपुजा विधि	५०.	मणिचुड जातक
१३.	मैत्री भावना	५१.	महाजनक जातक
१४.	कर्तव्य	५२.	गृहि विनय (त्.स.)
१५.	मिखा	५३.	चरित्र पुचः भाग-१
१६.	परित्राण	५४.	बौद्ध ध्यान भाग-२
१७.	हृदय परिवर्तन	५५.	शान्तिया त्वायः
१८.	बुद्धया अनित्य यात्रा भाग-१	५६.	बुद्ध व शिक्षा
१९.	बुद्धया अनित्य यात्रा भाग-२	५७.	विश्वधर्म प्रचार देशना भाग-२
२०.	कर्म	५८.	जातकमाला भाग-१
२१.	बाख्यं भाग-१	५९.	त्रिरत्न बन्द्वना व सूत्र पुचः
२२.	बौद्ध ध्यान भाग-१	६०.	चरित्र पुचः भाग-२
२३.	बोधिसत्त्व	६१.	त्रिरत्न बन्द्वना व पञ्चशीलया फलाफल
२४.	शाक्यमुनि बुद्ध	६२.	लुम्बिनि विष्वस्त्रना
२५.	अनन्तलक्षण सूत	६३.	विश्वधर्म प्रचार देशना भाग-१
२६.	मति भिसा गति भिन्नी	६४.	योगीया चिठी
२७.	अहिंसाया विजय	६५.	संक्षिप्त बुद्ध जीवनी
२८.	बाख्यं भाग-३	६६.	बुद्धधर्म
२९.	महास्वन जातक	६७.	जातक बाख्यं
३०.	लक्ष्मी योः	६८.	जातकमाला भाग-२
३१.	अभिधर्म भाग-२	६९.	सर्वज्ञ भाग-१
३२.	बाख्याया फल भाग-१	७०.	पालि प्रवेश भाग-१ व २
३३.	बाख्याया फल भाग-२	७१.	किशा गौतमी
३४.	क्षान्ति व मैत्री	७२.	जप, पाठ व ध्यान
३५.	प्रार्थना संग्रह	७३.	धर्म मसीनि
३६.	बाख्यं भाग-२ (डि.सं.)	७४.	तेमिय जातक
३७.	प्रौढ बौद्ध कक्षा	७५.	त्रिरत्न गुण लुम्के, ज्ञानया मिखा चायेके
३८.	मुख्यम्ह पासा मञ्य्	७६.	थम्भपद

धर्मकीर्ति प्रकाशन

(नेपाल भाषामा)

- ७७. बाँह भाग-५
- ७८. सप्तरत्न धन
- ७९. सर्वज्ञ भाग-२
- ८०. दान
- ८१. वस्त्रिक सुत
- ८२. मध्यम मार्ग
- ८३. महासिहनाद सुत
- ८४. भिंग काय् व म्हयाय्
- ८५. भिक्षु जीवनी
- ८६. समय व विपश्यना संक्षिप्त भावना विधि
- ८७. महानारद जातक
- ८८. भिंग मचा
- ८९. विवेक बुढि
- ९०. लग: लाइम्ह लाङ्हे
- ९१. बुढपुजा विधि
- ९२. स्वास्थ्य लाभ
- ९३. शिक्षा भाग-१
- ९४. शिक्षा भाग-२
- ९५. दृष्टि व तृष्णा
- ९६. विपश्यना ध्यान
- ९७. सतिपट्टन भावना
- ९८. बाँह भाग-६
- ९९. धर्मचक्रकप्पबतन सुत
- १००. गौतम बुद्ध
- १०१. नेपालय् २५ दै जिगु लुमन्ति
- १०२. बुद्ध व शिक्षा
- १०३. शिक्षा भाग-३
- १०४. शिक्षा भाग-४
- १०५. महास्वप्न जातक (द्वि. सं.)
- १०६. धर्मपद व्याख्या भाग-१
- १०७. धर्मपदव्या बाँहे
- १०८. अभिधर्म भाग-२ (द्वि. सं.)
- १०९. संसारया स्वाप्
- ११०. धर्मपद (मूल पालि सहित
नेपाल भाषाय् अनुवाद)
- १११. आदर्श बौद्ध महिलापि
- ११२. बौद्ध नैतिक शिक्षा भाग-१
- ११३. वेस्सन्तर जातक

- ११४. निर्वाण (रचना संग्रह)
- ११५. त्रिरत्न गुण लुमके, ज्ञानया मिखा चायके
- ११६. पालि भाषा अवतरण भाग-२
- ११७. दीर्घायु जीविमा
- ११८. न्हगु त्रिरत्न बन्दना व धर्मपद
- ११९. मनुतयगु पह:
- १२०. संस्कृति
- १२१. कर्तव्य (द्वि. सं.)
- १२२. विशेषं मूँ मफडबले पाठ यायेगु परिचाण
- १२३. बुढप्या करुणा व ब्रह्मदण्ड
- १२४. विरकुशया बाँहे
- १२५. त्रिरत्न बन्दना व परिचाण
- १२६. धर्मचक्रकप्पबतन सुत
- १२७. पटठानपालि
- १२८. कर्म व कर्मफल
- १२९. शिक्षा भाग-५
- १३०. धर्मया जान
- १३१. संक्षिप्त बुढ वंश भाग-१
- १३२. संक्षिप्त बुढ वंश भाग-२
- १३३. अभिधर्म भाग-२ (द्वि. सं.)
- १३४. अभिधर्म पालि
- १३५. न्हापांयान्ह गुरु सु ?
- १३६. अनन्तलक्खण सुत
- १३७. बुढपुजा, धर्मपद व जानमाला
- १३८. त्रिरत्न बन्दना व परिचाण
- १३९. धर्मचक्रकप्पबतन सुत (द्वि. सं.)
- १४०. बुढ बन्दना विधि व बुढप्या अनिग् विपाक
- १४१. मनुतयगु पह (द्वि. सं.)
- १४२. प्रौढ बौद्ध कक्षा
- १४३. न्हापांयान्ह गुरु सु ? व अमूल्यगु धन
- १४४. बौद्ध स्तुति पुच:
- १४५. त्रिरत्न बन्दना परित्त सुत
- १४६. त्रिरत्न बन्दना व परिचाण (च. सं.)
- १४७. सुत्र पुच:
- १४८. शाक्यमुखी बुद्ध
- १४९. तृष्णा
- १५०. त्रिरत्न बन्दना व परिचाण
- १५१. त्रिरत्न बन्दना व परिचाण